

वार्षिक प्रतिवेदन

आर्थिक वर्ष २०८१/०८२ को श्रावण महिनादेखि असार मसान्तसम्म



नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय

दैलेख

विषयसूची

१. जिल्ला प्रशासन कार्यालयको परिचय.....	१
२. जिल्ला प्रशासन कार्यालयको काम, कर्तव्य र अधिकार.....	१
३. जिल्ला प्रशासन कार्यालय, दैलेखको संगठन संरचना र दरबन्दी विवरण.....	३
४. जिल्ला प्रशासन कार्यालय, दैलेखबाट प्रदान हुने सेवा.....	५
५. जिल्ला प्रशासन कार्यालय, दैलेखमा रहेका शाखाहरू र जिम्मेवार अधिकारी.....	३१
६. जिल्ला प्रशासन कार्यालय, दैलेखबाट सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि.....	३१
७. जिल्ला प्रशासन कार्यालय, दैलेखमा निर्णय गर्ने प्रकृया र अधिकार.....	३१
८. जिल्ला प्रशासन कार्यालय, दैलेखमा निर्णय उपर उजुरी सुन्ने अधिकारी.....	३२
९. जिल्ला प्रशासन कार्यालय, दैलेखले सम्पादन गरेका मुख्यमुख्य कामको विवरण.....	३२
१०. उल्लेखनीय कार्यहरू.....	३५
११. जिल्ला प्रशासन कार्यालय, दैलेखको कार्यालय प्रमुख र सूचना अधिकारी.....	३७
१२. कार्य सम्पादनसँग सम्बन्धित कानूनहरू.....	३७
१३. आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण.....	३८
१४. कार्यालयको वेबसाइट तथा सम्पर्क विवरण.....	३९
१५. सार्वजनिक निकायमा परेको सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिइएको विषय.....	३९
१६. कार्यसम्पादनसँग सम्बन्धित केही तस्विरहरू.....	४०

१. जिल्ला प्रशासन कार्यालयको परिचय

नेपालको संविधान, २०१९ बमोजिम नेपाल अधिराज्यलाई १४ अञ्चल ७५ जिल्ला र ५ विकास क्षेत्रमा विभाजन गरियो। स्थानीय प्रशासनलाई विकेन्द्रीत प्रशासन व्यवस्था अनुरूप संचालन गर्न तथा शान्ति सुरक्षा व्यवस्थापनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय प्रशासन ऐन, २०२८ जारी गरी लागू गरियो। उक्त ऐनको दफा ५ ले जिल्लाको सामान्य प्रशासन संचालन गर्न प्रत्येक जिल्लामा एउटा जिल्ला प्रशासन कार्यालय रहने व्यवस्था बमोजिम यस जिल्ला प्रशासन कार्यालय, दैलेखको स्थापना भएको हो। नेपालको मौजुदा संविधान अनुसार नेपालमा ७ वटा प्रदेश, ७७ जिल्ला कायम भएका छन्। नेपालका ७७ वटा जिल्लामध्ये यस जिल्ला प्रशासन कार्यालय, दैलेखको कार्यालय नारायण नगरपालिका-१, दैलेखको गौडा दरबारमा रहेको छ।

यस जिल्ला प्रशासन कार्यालयले नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४ ले निर्दिष्ट गरेको गृह प्रशासनको अधिकार क्षेत्रभित्र रहेर काम गर्दै आएको छ। शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, सामाजिक सुधार र रूपान्तरण, विपद् व्यवस्थापन, समन्वय र सहजीकरण, सदाचार र आर्थिक अनुशासन लगायतका क्षेत्रमा काम गर्दै आएको छ।

संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सुरक्षा प्रबन्ध, अपराध रोकथाम तथा नियन्त्रण, दैनिक रूपमा नियमानुसार नागरिकता तथा राहदानी वितरण, हातहतियार तथा खरखजाना दर्ता तथा नवीकरण, सार्वजनिक सम्पत्तिको संरक्षण, जुवातासजन्य क्रियाकलापको नियन्त्रण, लागुऔषध नियन्त्रण, विपद् व्यवस्थापन, अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति तथा बजार अनुगमन, सरकारी साधनको समुचित प्रयोगको व्यवस्था मिलाउने, संघसंस्था दर्ता एवम् नवीकरण, छापाखाना तथा पत्रपत्रिका दर्ता र नवीकरण, जातजाति/नामथर जस्ता विभिन्न बेहोराको प्रमाणित लगायतका कार्यहरू जिल्ला प्रशासन कार्यालयको कार्य प्रकृतिमा पर्दछन्। यसका साथसाथै संघीय सरकार, प्रदेश सरकार तथा संवैधानिक आयोगहरूबाट भएका निर्देशनहरूको कार्यान्वयन गर्दै आएको छ।

२. जिल्ला प्रशासन कार्यालयको काम, कर्तव्य र अधिकार

स्थानीय प्रशासन ऐन-२०२८, नागरिकता ऐन-२०६३, नागरिकता नियमावली-२०६३, राहदानी ऐन-२०७६, राहदानी नियमावली-२०७७, संघसंस्था दर्ता ऐन-२०३४ लगायत गृह प्रशासनसँग सम्बन्धित ऐन, नियम अनुसार जिल्ला प्रशासन कार्यालय, दैलेखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम रहेको छ:-

- जिल्लामा शान्ति व्यवस्था र सुरक्षा कायम राख्ने;
- आन्तरिक सुरक्षासम्बन्धी नीति, योजना तथा स्थानीयस्तरमा कार्यक्रमको कार्यान्वयन;

- हातहतियार र खरखजानाको इजाजत सम्बन्धी सिफारिस र नियन्त्रण;
- विस्फोटक पदार्थ सिफारिस र नियमन;
- विदेशी नागरिकको जिल्लामा उपस्थिति र गतिविधिको नियमन;
- सवारी साधन सञ्चालन सम्बन्धी कानूनको कार्यान्वयन;
- गैरसरकारी सङ्घ, संस्था दर्ता, नवीकरण र नियमन;
- स्थानीय प्रशासनको सञ्चालन;
- नागरिकता वितरण;
- बाल कल्याण तथा बाल अधिकारको संरक्षण;
- भ्रष्टाचार नियन्त्रण;
- कार्यालय निरीक्षण तथा अनुगमन;
- कल्याण धन र बेवारिसी धनको व्यवस्थापन;
- चिष्टा, जुवा आदिको नियन्त्रण;
- सार्वजनिक स्थानमा अवाञ्छनीय व्यवहारको रोकथाम, मादक पदार्थ, सार्वजनिक अपराध आदिको नियन्त्रण;
- विपद् व्यवस्थापन;
- जिल्लास्तरमा सार्वजनिक उत्सव;
- मुआब्जा निर्धारण तथा वितरण;
- पुरस्कार तथा सजाय सम्बन्धी कारबाही र सिफारिस;
- जिल्लाभित्र रहेको नेपाल सरकारको सबै सम्पत्तिको रेखदेख, सम्भार तथा मर्मत गर्ने गराउने;
- राहदानी वितरण;
- लागू औषध नियन्त्रण;
- जिल्लास्थित कारागारको व्यवस्थापन;
- जिल्लाभित्र बजार अनुगमन, नियमन तथा नियन्त्रण;
- द्वन्द्व प्रभावितको पहिचान तथा राहत वितरण;
- निर्वाचन सम्बन्धी गृह मन्त्रालय र निर्वाचन आयोगको आदेश निर्देशन कार्यान्वयन;
- जिल्लास्तरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालन र प्रयोग;
- राष्ट्रिय अनुसन्धानसँगको समन्वयमा सूचना सङ्कलन र विश्लेषण;
- जिल्लामा सञ्चालित विकास निर्माण कार्यमा सहयोग;
- कानून बमोजिम तोकिए अनुसार विभिन्न मुद्दाको सुरु कारबाही र किनारा गर्ने;
- सरकारी वा सार्वजनिक जग्गामा घर बनाएमा रोक्का गर्ने र भत्काउने;


- जिल्लाभिन्नको सार्वजनिक पार्टी, पौवा, धारा, कुवा, सत्तल, मन्दिर, धर्मशाला आदिको लगत राख्ने ।

३. जिल्ला प्रशासन कार्यालय, दैलेखको संगठन संरचना र दरबन्दी विवरण

जिल्ला प्रशासन कार्यालय, दैलेखमा कार्यरत कर्मचारीहरूको विवरण

सि.नं.	कर्मचारीको नाम, थर	पद	श्रेणी/तह	कैफियत
१	श्री बद्रीनाथ गैह्रे	प्र.जि.अ.	रा.प.प्रथम	
२	श्री रामबहादुर के.सी.	स.प्र.जि.अ.	रा.प.द्वितीय	
३	श्री गणेशप्रसाद कोइराला	प्र.अ.	रा.प.तृ.	
४	श्री ऋषिराम उपाध्याय	प्र.अ.	रा.प.तृ.	
५	श्री शिवराज रुपाखेती	ले.पा.	रा.प.अनं.प्र.	
६	श्री विष्णु कुमार थापा	ना.सु.	रा.प.अनं.प्र.	
७	श्री शैलेन्द्र कुमार थापा	ना.सु.	रा.प.अनं.प्र.	
८	श्री जित बहादुर खत्री	ना.सु.	रा.प.अनं.प्र.	
९	श्री विष्णु बहादुर गिरी	ना.सु.	रा.प.अनं.प्र.	
१०	श्री प्रकाश थापा	क.अ.	रा.प.अनं.प्र.	
११	श्री लक्ष्मी कुमारी वि.क.	क.अ.	रा.प.अनं.प्र.	
१२	श्री शुभाष प्याकुरेल	क.अ.	रा.प.अनं.प्र.	करार
१३	श्री रामशरण बुढा	वि.द.अपरेटर	रा.प.अनं.प्र.	करार
१४	श्री चन्द्रा कुमारी शाही	वि.द.अपरेटर	रा.प.अनं.प्र.	करार
१५	श्री धनीराम चौधरी	ह.स.चा.	श्रेणीविहीन	स्थायी
१६	श्री प्रदिप बस्नेत	का.स.	श्रेणी विहीन	करार
१७	श्री श्याम बहादुर रावल	का.स.	श्रेणी विहीन	करार
१८	श्री दिक्पाल भट्टराई	का.स.	श्रेणी विहीन	करार
१९	श्री केशरी विष्ट	फाराम भर्ने कर्मचारी	श्रेणी विहीन	करार
२०	श्री हस्त बहादुर खत्री	का.स.	श्रेणी विहीन	करार
२१	श्री भगवती कुमारी रोकाय	का.स.	श्रेणी विहीन	करार
२२	श्री सुनिता थापा	स्वीपर	श्रेणी बिहीन	करार

जिल्ला प्रशासन कार्यालय, दैलेखको संगठन संरचना



जिल्ला प्रशासन कार्यालय, दैलेखको स्वीकृत दरबन्दी तेरिज

सि.नं.	पद	श्रेणी/तह	सेवा	समूह	स्वीकृत दरबन्दी	पदपूर्ति				रिक्त	कार्यविवरण
						स्थायी	काज	करार	जम्मा		
१	प्र.जि.अ.	रा.प.प्र.	ने.प्र.	सा.प्र.	१	१	-	-	१	-	जिल्लामा नेपाल सरकारको प्रतिनिधिको रूपमा रही जिल्लामा शान्ति सुव्यवस्था, सुशासन र सुरक्षा व्यवस्था मिलाउने।
२	स.प्र.जि.अ.	रा.प.द्वि.	ने.प्र.	सा.प्र.	१	१	-	-	१	-	प्रत्यायोजित अधिकार बमोजिम कार्य गर्ने।
३	प्र.अ.	रा.प.तृ.	ने.प्र.	सा.प्र.	२	२	-	-	२	-	प्रत्यायोजित अधिकार बमोजिम कार्य गर्ने।
४	ना.सु.	रा.प.अनं.प्र.	ने.प्र.	सा.प्र.	५	४	-	-	४	१	शाखा/फाँट प्रमुख भई सम्बन्धित फाँटले गर्ने भनी तोकिएका कार्य सम्पादन गर्ने।
५	लेखापाल	रा.प.अनं.प्र.	ने.प्र.	लेखा	१	१	-	-	१	-	नियमानुसार लेखा सम्बन्धी श्रेस्ता राख्ने र लेखापरीक्षण गराउने।
६	क.अ.	रा.प.अनं.प्र.	विविध	-	२	२	-	१	३	-	सूचना प्रविधि तथा कम्प्युटर सम्बन्धी कार्य गर्ने।
७	खरिदार	रा.प.अनं.द्वि.	ने.प्र.	सा.प्र.	३	-	-	-	-	३	सम्बन्धित शाखा/फाँट पेरमुखको मातहतमा रही तोकिएको कार्य गर्ने।
८	ह.स.चा.	श्रेणी विहीन	ने.प्र.	मे.	१	१	-	-	१	-	सववारी साधन चलाउने र आवश्यकतानुसार कार्यालयको अन्य कामकाज गर्ने।
९	का.स.	श्रेणी विहीन	ने.प्र.	सा.प्र.	६	-	-	६	६	-	सरसफाइ चिठी पत्र लगायतका कार्य गर्ने।
जम्मा					२२	१२	-	७	१९	४	
<p>✓ राष्ट्रिय परिचयपत्र विवरण दर्ता स्टेशनमा २ जना विवरण दर्ता अपरेटरहरू र १ जना फाराम भने कर्मचारी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको स्वीकृत दरबन्दी अनुसार हाल यस कार्यालयमा कामकाजका लागि खटाइएको।</p> <p>✓ एकजना कम्प्युटर अपरेटरको सरुवा भएको तर रमाना हुन बाँकी रहेको।</p>											

४. जिल्ला प्रशासन कार्यालय, दैलेखबाट प्रदान हुने सेवा

दैलेख जिल्लाको शान्ति सुरक्षाकोव्यवस्थापन, राहदानी, नेपाली नागरिकता, विपद् व्यवस्थापन, संघसंस्था दर्ता, नवीकरण तथा खारेजी, हतहतियार खरखजाना, जुवातास, अभद्र व्यवहार, जुवातास, कालोबजारी नियन्त्रणसँग सम्बन्धित कार्यहरू, उपभोक्ताको हक हितको संरक्षण तोकिएका मुद्दाहरूको सुरु कारबाही र किनारा गरी अर्धन्यायिक निकायको रूपमा सेवा प्रदान गर्ने लगायतका कार्यहरू कार्य जिल्ला प्रशासन कार्यालयका कार्यहरू हुन्। कार्यालयले प्रदान गर्ने सेवा सम्बन्धी नागरिक बडापत्र देहाय बमोजिम रहेको छः-

जिल्ला प्रशासन कार्यालय, दैलेखको नागरिक बडापत्र

१. नागरिकता

क्र.सं.	सेवाको विवरण	आवश्यक कागजात/प्रमाणहरू	लाग्ने समय	लाग्ने शुल्क	जिम्मेवार कर्मचारी/शाखा	गुनासो सुन्ने अधिकारी	कै
१.१	वंशजको आधारमा नेपाली नागरिकता	<p>दैलेख जिल्लाको निवेदक भएको हकमा</p> <ol style="list-style-type: none"> १. वडा अध्यक्षको सिफारिस सहितको अनुसूची -१ को फाराम २. बाबु र आमाको नागरिकता, विवाहित महिला भए पतिको नागरिकताको सक्कल र प्रतिलिपि, सो नभए दाजु वा वंशज खुल्ने तीन पुस्ताभित्रको नातेदारको नागरिकताको प्रतिलिपि र नाता प्रमाणित प्रमाणपत्र ३. बाबु, आमा वा नागरिकता भिड्ने व्यक्तिबाट सनाखत, सो नभए दाजु वा भाई वा तीन पुस्ताभित्रको नजिकको अभिभावकसँगको नाता प्रमाणितसहित सनाखत ४. उक्त प्रमाण पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरू ५. फोटो ३ प्रति (कर्मचारी परिवार भएमा ४ प्रति) ६. जन्मदर्ता, जन्ममिति खुल्ने शैक्षिक प्रमाणपत्र तथा नाबालिक परिचयपत्र लिएको भएमा सो समेत ७. विवाह भएको भएमा विवाहदर्ता सक्कल र प्रतिलिपि <p>अन्य जिल्लाबाट बसाईसराई भई आएको भएमा</p> <ol style="list-style-type: none"> १. स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाईसराई प्रमाणपत्र सक्कल र प्रतिलिपि २. सक्कल जग्गाधनी प्रमाणपूर्जा वा घर निर्माण सम्पन्न प्रमाणपत्र ३. घरको नक्सापास प्रमाणपत्र वा सक्कल एकीकृत सम्पत्ति कर तिरेको प्रमाण ४. बसाई सरी आएको जिल्लाबाट बाबु, आमा वा सनाखत गर्ने व्यक्तिको नागरिकताको अभिलेख माग गरी सोको भिडेको अभिलेख प्राप्त हुनु पर्नेछ। 	प्रमाणपत्र /कागजात पुगेमा सोही दिन	रु. १० को टिकट	स.प्र.जि.अ. /प्रशासकीय अधिकृत /ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	कोठा नं. ८ र ९

क्र.सं.	सेवाको विवरण	आवश्यक कागजात/प्रमाणहरू	लाग्ने समय	लाग्ने शुल्क	जिम्मेवार कर्मचारी/शाखा	गुनासो सुन्ने अधिकारी	कै
		५. आवश्यकता अनुसार सर्जिमिन मुचुल्का।					
१.२	वैवाहिक अंगीकृत नागरिकता (महिलाको लागि)	१. वडा अध्यक्षको सिफारिस सहितको अनुसूची -७ को फाराम २. पतिको नागरिकता सक्कल तथा प्रतिलिपि ३. विवाह दर्ता प्रमाणपत्र सक्कल तथा प्रतिलिपि ४. विदेशी नागरिकता परित्याग गर्न कारबाही चलाएको प्रमाण ५. पतिको सनाखत, पति नभएमा पतिको नाता भिड्ने नजिकको नातेदारको सनाखत ६. अटो साइजको फोटो ३ प्रति (कर्मचारी परिवारको भएमा ४ प्रति) ७. भिसा लाग्ने देशको महिला भए नेपाल आएको देखिने राहदानीसहित मान्य अवधिको भिसा	प्रमाणपत्र /कागजात पुगेमा सोही दिन	रु. १० को टिकट	स.प्र.जि.अ/ प्रशासकीय अधिकृत /नायब सुब्बा	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	
१.३	कर्मचारी परिवारको नागरिकता	१. जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालयमा वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकका परिवार भएमा सम्बन्धित निकायको सिफारिस पत्र र कर्मचारी परिचयपत्रको फोटोकपी २. स्थानीय तहको सिफारिससहित वंशजको हकमा अनुसूची -१ र वैवाहिक अंगीकृतको हकमा अनुसूची -७ फाराम ३. अटो साइजको फोटो ३ प्रति (वंशज), ४ प्रति (वैवाहिक अंगीकृतका लागि) ४. पिता/पति वा नजिकको नातेदारको ना.प्र.सहितको सनाखत ५. जन्ममिति खुल्ने शैक्षिक प्रमाणपत्र, जन्मदर्ता, नाबालिक परिचयपत्र ६. विवाहित महिला भए विवाह दर्ता प्रमाणपत्र र पतिको नागरिकता प्रमाणपत्र	प्रमाणपत्र /कागजात पुगेमा सोही दिन	रु. १० को टिकट	स.प्र.जि.अ /प्रशासकीय अधिकृत /नायब सुब्बा	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	
१.४	अंगीकृत नागरिकता	१. A4 Size को नेपाली कागजमा अनुसूची ७ बमोजिमको सम्बन्धित वडा कार्यालयबाट सिफारिस, २. सिफारिसमा अनिवार्य रूपमा छाप लगाएको र फोटो समेत प्रमाणित भएको हुनुपर्नेछ। ३. १३ अंकको अनलाईन (Online) दर्ता भएको जन्मदर्ता प्रमाणपत्रको सक्कल प्रति,	कागजात पुगेको भए सोही दिन	रु. १० को टिकट	स.प्र.जि.अ. /प्रशासकीय अधिकृत /नायब सुब्बा	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	

क्र.सं.	सेवाको विवरण	आवश्यक कागजात/प्रमाणहरू	लाग्ने समय	लाग्ने शुल्क	जिम्मेवार कर्मचारी/शाखा	गुनासो सुन्ने अधिकारी	कै
		<ul style="list-style-type: none"> ४. शैक्षिक योग्यताको प्रमाणपत्रहरूको सक्कल प्रति ५. बाबुको राष्ट्रियता खुल्ने प्रमाण, ६. आमाको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति ७. नेपालमा जन्म भई नेपालमा नै निरन्तर रूपमा बसिरहेको भन्ने बेहोरा खुल्ने सम्बन्धित स्थानीय तहको सिफारिस ८. बाबुको नागरिकताको आधारमा निजले विदेशी मूलकको नागरिकता नलिएको भनि निजले अनसूची ७ "क" बमोजिम गरेको स्व:घोषणा ९. प्राप्त निवेदन उपर छानविन गरी प्रमाण पुगेको भए अंगिकृत नागरिकताको प्रमाणपत्रको लागी गृह मन्त्रालयमा सिफारिस गरिने। 					
१.५	नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा बंशजको	<ul style="list-style-type: none"> १. A4 Size को नेपाली कागजमा अनुसूची १ बमोजिमको सम्बन्धित वडा कार्यालयबाट सिफारिस, २. सिफारिसमा अनिवार्य रूपमा छाप लगाएको र फोटो समेत प्रमाणित भएको हुनुपर्नेछ। ३. १३ अंकको अनलाईन (Online) दर्ता भएको जन्मदर्ता प्रमाणपत्रको सक्कल प्रति, ४. शैक्षिक योग्यताको प्रमाणपत्रहरू/SEE प्रवेश पत्र, विदेशमा पढेको हकमा राष्ट्रिय परीक्षा बोर्ड वा त्रि.वि. बाट समकक्षता निर्धारण गरी ल्याउनु पर्ने, ५. आमा वा आफ्नो वंशतर्फको तीन पुस्ताभित्रको नातेदारको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति, ६. आमा जीवित नभएको अवस्थामा मृत्यु दर्ता प्रमाणपत्रको सक्कलप्रति, ७. आमाको होस ठेगानमा नभएको अवस्थामा चिकित्सकले होस ठेगानमा नभएको भनी गरेको सिफारिस पत्र, 	कागजात पुगेको भए सोही दिन	रु. १० को टिकट	स.प्र.जि.अ. /प्र.अ. /ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्यको हकमा स.प्र.जि.अ.	

क्र.सं.	सेवाको विवरण	आवश्यक कागजात/प्रमाणहरू	लाग्ने समय	लाग्ने शुल्क	जिम्मेवार कर्मचारी/शाखा	गुनासो सुन्ने अधिकारी	कै
	आधारमा नेपाली नागरिकताको प्रमाणपत्र	<p>८. सिफारिस गर्ने स्थानीय तहभित्र जन्म भई निरन्तर रूपमा स्थायी बसोबास भएको तथ्य स्पष्ट रूपमा उल्लेख भएको स्थलगत सर्जिमिन मुचुल्का,</p> <p>९. सम्बन्धित वडा कार्यालयबाट प्रमाणित पारिवारिक विवरण,</p> <p>१०. जन्मस्थान र नाता खुल्ने गरी गा.पा./न.पा.ले गरिदिएको फोटो सहितको नाता प्रमाणित</p> <p>११. उद्गम स्थान र गन्तव्य स्थानको १३ अंक सहितको Online बसाईसराई दर्ता प्रमाणपत्रको सक्कल प्रति (ठिगाना परिवर्तन गरी ना.प्र. लिन चाहेमा),</p> <p>१२. जग्गा धनी प्रमाणको सक्कल प्रति,</p> <p>लालपुर्जा नभएको अवस्थामा चाहिने थप कागजातहरू:</p> <ul style="list-style-type: none"> ○ पानी/बिजुली/टेलिफोन आदिको ग्राहक कार्ड, घर कर रसिद, ○ राष्ट्रिय भूमि आयोगमा निवेदन दर्ता तथा नाप नक्सा निस्सा ○ भूमिहिन/सुकुम्बासी परिचयपत्र ○ जग्गाधनि प्रमाणपूजा बैंक तथा वित्तीय संस्थामा धितोमा राखी सक्कल जग्गाधनि दर्ता प्रमाण पुजा लिई आउन सम्भव नभएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट लालपुर्जा धितोमा रहेको जनाई प्रमाणित गरिदिएको जग्गाधनि प्रमाणपुर्जाको प्रतिलिपी, ○ स्थायी लेखा नम्बर, व्यवसाय दर्ता प्रमाणपत्र, ○ अनुसूची-३ बमोजिमको स्थलगत सर्जिमिन मुचुल्का ○ अनुसूची-४ बमोजिमको सर्जिमिन मुचुल्का, ○ निजको बाबुको पहिचान हुन नसकेको बेहोराको निज र निजको आमाले गरेको तोकिए बमोजिमको स्व:घोषणा, 					

क्र.सं.	सेवाको विवरण	आवश्यक कागजात/प्रमाणहरू	लाग्ने समय	लाग्ने शुल्क	जिम्मेवार कर्मचारी/शाखा	गुनासो सुन्ने अधिकारी	कै
		<ul style="list-style-type: none"> ○ वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ७ दिने सूचना टाँस गर्ने र सातौं दिनपछि मुचुल्का सहितको उजुरी नपरेको जानकारी/ प्रमाणित पत्र सक्कल प्रति, ○ स्थलगत प्रहरी सर्जमिन मुचुल्का, ○ अन्य तोकिएको कागजात। 					
१.६	गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र	<ol style="list-style-type: none"> १. A4 Size को नेपाली कागजमा अनुसूची ८ ग बमोजिमको सम्बन्धित वडा कार्यालयबाट सिफारिस, २. सिफारिसमा अनिवार्य रूपमा छाप लगाएको र फोटो समेत प्रमाणित भएको हुनुपर्नेछ। ३. निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रहेको प्रमाण/नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति, ४. निवेदकले साविकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण, ५. विदेशी मुलुकको नागरिकता भएको प्रमाण, ६. दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्र बाहेकको देशमा बसोबास गरेको प्रमाण, ७. नेपालको संविधान र कानूनको परिपालना गर्ने प्रतिवद्धता पत्र, ८. नेपालको नागरिकता लिई नागरिकताको प्रमाणपत्र फिर्ता नबुझाएको व्यक्तिले निवेदन दिँदा निजले पहिले लिएको नेपाली नागरिकताको प्रमाणपत्र र नेपाली राहदानी समेत पेश गर्नु पर्नेछ, ९. हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपी, १०. अनुसूची ८ घ बमोजिमको प्रतिवद्धता पत्र, ११. अनुसूची ८ च बमोजिमको सपथ, 	कागजात पुगेको भए सोही दिन	रु. १० को टिकट	स.प्र.जि.अ. /प्र.अ. /ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्यको हकमा स.प्र.जि.अ.	

क्र.सं.	सेवाको विवरण	आवश्यक कागजात/प्रमाणहरू	लाग्ने समय	लाग्ने शुल्क	जिम्मेवार कर्मचारी/शाखा	गुनासो सुन्ने अधिकारी	कै
		<p>१२. वडा/प्रहरी सर्जिमिन मुचुल्का,</p> <p>१३. अन्य तोकिएको कागजातहरू,</p> <p>१४. निवेदकको विदेशी मुलुकको नागरिकता वा राहदानीको वैधताको विषयमा निज नागरिक रहेको मुलुकस्थित वा त्यस्तो मुलुक समेत हेर्ने कार्यक्षेत्र तोकिएको नेपाली कुटनीतिक नियोगसँग बुझ्न सकिने,</p> <p>१५. तोकिएबमोजिमको आवश्यक कागजात प्राप्त भए पछि आवश्यक सबुद प्रमाण बुझी गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र जारी हुने।</p>					
१.७	जन्मको आधारमा नेपालको नागरिकता प्रमाणपत्र लिएका नागरिकहरूका सन्तानलाई नेपाली नागरिकताको प्रमाणपत्र	<ul style="list-style-type: none"> १.१ मा उल्लेख भए बमोजिमका कागजातहरू <p>थप कागजातहरू :</p> <ul style="list-style-type: none"> बाबु र आमा बीचको विवाह दर्ता प्रमाणपत्र वा विवाह प्रमाणित सक्कल प्रति बाबु वा आमा वा दुवैको मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाणपत्र परिवारका सम्पूर्ण सदस्यहरूको विवरण खुल्ने गरी पारिवारिक विवरण सिफारस गर्ने स्थानीय तहभित्र जन्म भई निरन्तर रूपमा स्थायी बसोबास भएको तथ्य स्पष्ट रूपमा उल्लेख भएको सर्जिमिन मुचुल्का सहितको सिफारिस/प्रमाणपत्र जन्मस्थान र नाता खुल्ने गरी गा.पा./न.पा.ले गरिदिएको फोटो सहितको नाता प्रमाणित उद्गम स्थान र गन्तव्य स्थानको Online बसाईसराई दर्ता प्रमाणपत्रको सक्कल प्रति (ठेगाना परिवर्तन गरी ना.प्र. लिन चाहेमा) जरगा धनी प्रमाणपूर्जाको सक्कल प्रति 	कागजात पुगेको भए सोही दिन	रु. १० को टिकट	स.प्र.जि.अ. /प्र.अ. /ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्यको हकमा स.प्र.जि.अ.	

क्र.सं.	सेवाको विवरण	आवश्यक कागजात/प्रमाणहरू	लाग्ने समय	लाग्ने शुल्क	जिम्मेवार कर्मचारी/शाखा	गुनासो सुन्ने अधिकारी	कै
		<p>लालपूर्जा नभएको अवस्थामा चाहिने थप कागजातहरू:</p> <ul style="list-style-type: none"> ○ पानी/बिजुली/टेलिफोन आदिको ग्राहक कार्ड, घर कर रसिद, ○ राष्ट्रिय भूमि आयोगमा निवेदन दर्ता तथा नाप नक्सा निस्सा ○ भूमिहिन/सुकुम्बासी परिचयपत्र ○ जग्गाधनि प्रमाणपूर्जा बैंक तथा वित्तीय संस्थामा धितोमा राखी सक्कल जग्गाधनि दर्ता प्रमाणपूर्जा लिई आउन सम्भव नभएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट लालपूर्जा धितोमा रहेको जनाई प्रमाणित गरिदिएको जग्गाधनि प्रमाणपूर्जाको प्रतिलिपी ○ स्थायी लेखा नम्बर, व्यवसाय दर्ता प्रमाणपत्र, ○ स्थलगत प्रहरी सर्जमिन मुचुल्का ○ अन्य तोकिएको कागजात 					

२. नागरिकता प्रतिलिपि

क्र.सं.	सेवाको विवरण	आवश्यक कागजात/प्रमाणहरू	लाग्ने समय	लाग्ने शुल्क	जिम्मेवार कर्मचारी/शाखा	गुनासो सुन्ने अधिकारी	कै
२.१	वंशजको नागरिकता प्रतिलिपि	<p>दैलेख जिल्लाको हकमा</p> <ol style="list-style-type: none"> १. सम्बन्धित स्थानीय तहबाट सिफारिस गरेको अनुसूची -२ फाराम र फोटो ३ प्रति २. नागरिकता प्रमाणपत्र नम्बर एवम् जारी मिति खुल्ने प्रमाण र सोको प्रतिलिपि। <p>अन्य जिल्लाबाट जारी भएको नागरिकताको प्रतिलिपि लिनु परेमा</p> <ol style="list-style-type: none"> १. बसाईसराई दर्ता प्रमाणपत्र सक्कल तथा प्रतिलिपि २. घरजग्गा धनी प्रमाण वा घर निर्माण सम्पन्न वा एकीकृत कर तिरेको सक्कल तथा 	प्रमाण पुगेमा सोही दिन	रु. १३ को टिकट	स.प्र.जि.अ. /प्रशासकीय अधिकृत /नायब सुब्बा	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	कोठा नं. ८ र ९

क्र.सं.	सेवाको विवरण	आवश्यक कागजात/प्रमाणहरू	लाग्ने समय	लाग्ने शुल्क	जिम्मेवार कर्मचारी/शाखा	गुनासो सुन्ने अधिकारी	कै
		<p>प्रतिलिपि</p> <p>३. नागरिकता जारी भएको जिल्लाको अभिलेख भिडेको प्रमाण</p> <p>कर्मचारी परिवारको हकमा</p> <p>१. सम्बन्धित कार्यालयको सिफारिस पत्र</p> <p>२. जारी भएको जिल्लाबाट अभिलेख भिडेको प्रमाण</p> <p>३. कर्मचारी परियपत्रको प्रतिलिपि</p> <p>पतिको नामथर समावेश गरी प्रतिलिपि लिन</p> <p>१. पतिको सक्कल नागरिकताको प्रमाणपत्र र सनाखतको लागि उपस्थिति</p> <p>२. विवाहदर्ता प्रमाणपत्र सक्कल तथा प्रतिलिपि</p> <p>३. अन्य जिल्लाबाट नागरिकता प्रमाणपत्र जारी भएको भए सम्बन्धित जिल्लाबाट अभिलेख भिडेको प्रमाण</p> <p>पति/पत्नीको नामथर हटाएर प्रतिलिपि लिन</p> <p>१. सम्बन्धविच्छेद भई पति/पत्नीको नाम हटाएर प्रतिलिपि लिन आउनेको हकमा सम्बन्धविच्छेदको अदालतको फैसला/मिलापत्र, स्थानीय तहमा दर्ता भएको सम्बन्धविच्छेदको दर्ता प्रमाणपत्र।</p> <p>२. पतिको नाम हटाउँदा माइतितर्फ एकाघरको सनाखत आवश्यक पर्ने।</p>					
२.२	वैवाहिक अंगीकृत तथा जन्मसिद्ध नेपाली नागरिकता प्रतिलिपि	<p>१. सम्बन्धित स्थानीय तहबाट सिफारिस भएको अनुसुची -२ फाराम र ३ प्रति फोटो</p> <p>२. नागरिकता प्रमाणपत्र नम्बर एवम् जारी मिति खुलेको प्रमाण</p> <p>३. बसाईसराई गरी आएका अन्य जिल्लाहरूबाट ना.प्र. लिएका व्यक्तिको हकमा बसाईसराई प्रमाणपत्र, जग्गाधनी पूर्जा र घर निर्माण सम्पन्न प्रमाण समेत पेश गर्नुपर्नेछ</p> <p>४. प्रकरण ३ बमोजिमका निवेदकलाई नागरिकता प्रमाणपत्र जारी गर्ने जिल्ला प्रशासन कार्यालयबाट अभिलेख भिडेको प्रमाण प्राप्त भएपछि नागरिकता प्रमाणपत्र प्रतिलिपि दिइनेछ।</p>	प्रमाण पुगेमा सोही दिन	रु. १३ को टिकट	स.प्र.जि.अ. /प्रशासकीय अधिकृत /नायब सुब्बा	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	

क्र.सं.	सेवाको विवरण	आवश्यक कागजात/प्रमाणहरू	लाग्ने समय	लाग्ने शुल्क	जिम्मेवार कर्मचारी/शाखा	गुनासो सुन्ने अधिकारी	कै
२.३	अंगिकृत नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि	१. सम्बन्धित स्थानीय तहबाट सिफारिस भएको अनुसूची -२ फाराम र ३ प्रति फोटो २. नागरिकता प्रमाणपत्र नम्बर एवम् जारी मिति खुलेको प्रमाण ३. निवेदन पेश हुन आएपछि जिल्लामा अभिलेख नभएकाहरूको हकमा सम्बन्धित व्यक्तिको अंगिकृत नेपाली नागरिकताको प्रमाणपत्रको अभिलेख पठाइदिन गृह मन्त्रालयमा र सम्बन्धित व्यक्ति यकिन गर्न स्थलगत सर्जिमिन गरी पठाउन जिल्ला प्रहरी कार्यालयमा लेखी पठाउने। ४. प्रकरण ३ बमोजिम प्रमाण र प्रक्रिया पूरा भएपछि नागरिकता प्रतिलिपि दिइनेछ।	प्रमाण पुगेमा सोही दिन	रु. १३ को टिकट	स.प्र.जि.अ. /प्रशासकीय अधिकृत /नायब सुब्बा	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	
२.४	नागरिकता परित्याग	१. नागरिकताको सक्कल प्रमाणपत्र २. सक्कल राहदानी ३. अनुसूची ९ फाराम (फोटोसहित) ४. विदेशी राष्ट्रबाट प्राप्त गरेको नागरिकता प्रमाणपत्र तथा राहदानी वा प्राप्त हुने निर्णय अग्रिम जानकारी पत्र (No Objection Letter) ५. व्यक्ति स्वयं उपस्थित भए नागरिकता परित्यागको सनाखत, व्यक्ति विदेशमा भएमा सम्बन्धित कुटनीतिक नियोगबाट गरेको सिफारिस।	निर्णय प्रक्रिया पुगेपछि	रु. १० को टिकट	स.प्र.जि.अ. /प्रशासकीय अधिकृत /नायब सुब्बा	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	
२.५	अभिलेख फेला नपरेको वा पुरानो सक्कल	१. अभिलेख फेला नपरेको वा पुरानो फाराम सक्कल २. नागरिकताको विवरण Citizenship Information Management System प्रतिलिपिको लागि (CIMS) सँग भिडान गर्ने। ३. नयाँ प्रक्रियाबाट नागरिकता प्रमाणपत्र जारी हुने प्रक्रियामा जाने।	प्रमाण पुगेमा सोही दिन	रु. १३ को टिकट र नयाँ प्रक्रियाका लागि थप रु. १० को टिकट	स.प्र.जि.अ. /प्रशासकीय अधिकृत /नायब सुब्बा	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	

३. विद्युतीय राहदानी (E-Passport)

क्र.सं.	सेवाको विवरण	आवश्यक कागजात/प्रमाणहरू	लाग्ने समय	लाग्ने शुल्क	जिम्मेवार कर्मचारी/शाखा	गुनासो सुन्ने अधिकारी	कै
३.१	साधारण विद्युतीय राहदानी (Normal Passport)	<p><u>निवेदकको नागरिकता प्रमाणपत्र जिल्ला प्रशासन कार्यालय, दैलेखबाट जारी भएको हकमा</u></p> <p>१. रीतपूर्वक भरिएको बारकोड सहितको विद्युतीय राहदानी फाराम</p> <p>२. नेपाली नागरिकताको प्रमाणपत्र सक्कल (नागरिकता प्रमाणपत्र अभिलेख भिडेको हुनुपर्ने)</p> <p>३. नाबालिकको हकमा जिल्ला प्रशासन कार्यालय दैलेखबाट जारी गरिएको नाबालिक परिचयपत्र र निजको बाबु वा आमासँग कुनै एक जनाको सक्कल नागरिकता, आमा र बाबुको विवाहदर्ता, बच्चाको जन्मदर्ता, संरक्षक नियुक्त भएकोमा संरक्षक भएको बेहोरा खुल्ने लिखतको सक्कल प्रति र संरक्षकको नागरिकता सक्कल (नागरिकताको अभिलेख भिडेको हुनुपर्ने)</p> <p>४. पहिले राहदानी लिएको भए सोको सक्कल</p> <p>५. नागरिकता प्राप्त व्यक्तिको हकमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर खुल्ने प्रमाण।</p> <p>६. राहदानी दस्तुर रु. ५०००।- तिरेको रसिद र १० वर्ष मुनिका नाबालिकको हकमा रु. २५००।-(राहदानी हराएको/च्यातिएको वा कुनै किसिमले बिग्रेको भएमा दोब्बर दस्तुर लाग्नेछ।)</p> <p>७. निवेदक स्वयं उपस्थित भई जैविक विवरण (Bio-metric) दिएको हुनुपर्नेछ।</p> <p><u>अन्यत्र जिल्लाबाट नागरिकता प्रमाणपत्र बसाईसरी दैलेख जिल्लामा आउनेको हकमा</u></p> <p>१. रीतपूर्वक भरिएको बारकोड सहितको विद्युतीय राहदानी फाराम</p> <p>२. नेपाली नागरिकताको प्रमाणपत्र सक्कल (नागरिकता प्रमाणपत्र अभिलेख भिडेको हुनुपर्ने)</p> <p>३. नागरिकता प्राप्त व्यक्तिको हकमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर खुल्ने प्रमाण।</p>	प्रमाण पुगेमा सोही दिन		स.प्र.जि.अ. /प्रशासकीय अधिकृत /नायब सुब्बा	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	कोठा नं. ६

क्र.सं.	सेवाको विवरण	आवश्यक कागजात/प्रमाणहरू	लाग्ने समय	लाग्ने शुल्क	जिम्मेवार कर्मचारी/शाखा	गुनासो सुन्ने अधिकारी	कै
		<p>४. स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाईसराई दर्ता प्रमाणपत्र</p> <p>५. घर, जग्गा धनी प्रमाण वा घर निर्माण सम्पन्न वा एकीकृत कर तिरेको सक्कल</p> <p>६. सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ।</p> <p>७. अन्य जिल्लाबाट नाबालिक परिचयपत्र बनिसकेको हकमा सम्बन्धित जिल्लाबाट सोको अभिलेख बुझिनेछ।</p> <p>८. निवेदक स्वयं उपस्थित भई जैविक विवरण (Bio-metric) दिएको हुनुपर्नेछ।</p> <p>अन्यत्र जिल्लाबाट नागरिकता लिएर विवाह गरी दैलेख जिल्लामा आउनेको हकमा</p> <p>१. रीतपूर्वक भरिएको बारकोड सहितको विद्युतीय राहदानी फाराम</p> <p>२. नेपाली नागरिकताको प्रमाणपत्र सक्कल (नागरिकता प्रमाणपत्र अभिलेख भिडेको हुनुपर्ने)</p> <p>३. नागरिकता प्राप्त व्यक्तिको राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर खुल्ने प्रमाण।</p> <p>४. विवाहदर्ता प्रमाणपत्र</p> <p>५. पतिको नागरिकता प्रमाणपत्र प्रतिलिपि</p> <p>६. सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ।</p> <p>७. निवेदक स्वयं उपस्थित भई जैविक विवरण (Bio-metric) दिएको हुनुपर्नेछ।</p> <p>दैलेख जिल्लास्थित सरकारी निकायमा कार्यरत कर्मचारीको र कर्मचारी परिवारको हकमा</p> <p>१. रीतपूर्वक भरिएको बारकोड सहितको विद्युतीय राहदानी फाराम</p> <p>२. नेपाली नागरिकताको प्रमाणपत्र सक्कल (नागरिकता प्रमाणपत्र अभिलेख भिडेको हुनुपर्ने)</p> <p>३. सम्बन्धित कार्यालयको सिफारिस पत्र</p>					

क्र.सं.	सेवाको विवरण	आवश्यक कागजात/प्रमाणहरू	लाग्ने समय	लाग्ने शुल्क	जिम्मेवार कर्मचारी/शाखा	गुनासो सुन्ने अधिकारी	कै
		<p>४. सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ।</p> <p>५. नागरिकता प्राप्त व्यक्तिको हकमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर खुल्ने प्रमाण। (नाबालिकको हकमा राष्ट्रिय परिचयपत्र नहुने)</p> <p>६. अन्य जिल्लाबाट नाबालिक परिचयपत्र बनिस्केको हकमा सम्बन्धित जिल्लाबाट सोको अभिलेख बुझिनेछ।</p> <p>७. निवेदक स्वयं उपस्थित भई जैविक विवरण (Bio-metric) दिएको हुनुपर्नेछ।</p>					
३.२	हराएको राहदानी पुनः प्राप्ति सम्बन्धी	<p>१. साधारण राहदानीको लागि ३.१ मा उल्लिखित कागजातहरू</p> <p>२. साविकको राहदानीको प्रतिलिपि</p> <p>३. विदेशमा राहदानी हराएको हकमा ट्राभल डकुमेन्ट</p>	प्रमाण पुगेमा सोही दिन		स.प्र.जि.अ. /प्रशासकीय अधिकृत /नायब सुब्बा	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	

४. मुद्दा सम्बन्धी

क्र.सं.	सेवाको विवरण	आवश्यक कागजात/प्रमाणहरू	लाग्ने समय	लाग्ने शुल्क	जिम्मेवार कर्मचारी/शाखा	गुनासो सुन्ने अधिकारी	कै
४.१	उजुरी पक्राउ पूर्ण समर्थन तथा पक्राउ अनुमति	पक्राउ गर्ने प्रहरी वृत्तले बाटोको म्याद र सार्वजनिक विदा बाहेक २४ घण्टाभित्र थुनुवासहित प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्ने।	तुरन्त	-	प्र.जि.अ.	प्र.जि.अ.	
४.२	म्याद थप	सम्बन्धित प्रहरी वृत्तले थुनुवासहित स.प्र.जि.अ. समक्ष पेश गर्ने।	तुरन्त	-	प्र.जि.अ. /स.प्र.जि.अ. /प्र.अ. /ना.सु.	प्र.जि.अ.	कोठा नं. ३
४.३	मुद्दा दर्ता /बयान /थुनछेक आदेश /म्याद जारी	<p>१. प्रमुख जिल्ला अधिकारीको आदेशानुसार हुने</p> <p>२. अभियोग पत्रसाथ प्रतिवादीलाई कार्यालय बन्द हुने समयभन्दा कम्तीमा डेढ घण्टा पहिले उपस्थित गराइएको हुनुपर्ने</p>	-	-	प्र.जि.अ. /स.प्र.जि.अ. /प्र.अ. /ना.सु.	प्र.जि.अ.	

क्र.सं.	सेवाको विवरण	आवश्यक कागजात/प्रमाणहरू	लाग्ने समय	लाग्ने शुल्क	जिम्मेवार कर्मचारी/शाखा	गुनासो सुन्ने अधिकारी	कै
		३. फरार प्रतिवादीको ३ पुस्ते विवरण, स्पष्ट बतन र सम्पर्क नं. समेत अभियोग पत्रमा स्पष्ट खुलेको हुनुपर्ने।					
४.४	म्याद तारेख तोक्ने प्रमाण मुकरर गर्ने /पेशी तोक्ने	सम्बन्धित प्रतिवादी तारेखमा रहेको वा म्याद/तारेख गुजारेको वा थुनामा रहेको वा अंग पुगेको हुनुपर्ने।	सोही दिन		प्र.जि.अ. /स.प्र.जि.अ. /प्र.अ. /ना.सु.	प्र.जि.अ.	
४.५	तारेखमा बोलाउने	१. तारेख पर्चा/धरौटी जम्मा गरेको रसिदसहित तोकिएको दिन प्रतिवादी आफै उपस्थिति हुने २. पटक पटक वा एक पटकमा बढीमा १५ दिन तारेख थाप्न पाइने भएकोले सोको लागि रु. १० को टिकट टाँस गरी तोकिएको ढाँचामा निवेदन दिनुपर्ने।	-	रु. १० को टिकट	प्र.प्र.जि.अ. /स.प्र.जि.अ. /प्र.अ. /ना.सु.	प्र.जि.अ.	
४.६	फैसला तयारी गर्ने	प्रमुख जिल्ला अधिकारकीको आदेशानुसार हुने।	-	प्रचलित कानून बमोजिम	प्र.जि.अ. /स.प्र.जि.अ. /प्र.अ. /ना.सु.	प्र.जि.अ.	
४.७	प्रमाणित प्रतिलिपि दिने	मिसिलमा संलग्न कागजात र निर्णय फैसलाको प्रमाणित प्रतिलिपि लिनका लागि सरोकारवालाले तोकेको ढाँचामा निवेदन र तोकिएको दरमा टिकट टाँस गर्नु पर्नेछ।	-	प्रचलित कानून बमोजिम	प्र.जि.अ. /स.प्र.जि.अ. /प्र.अ. /ना.सु.	प्र.जि.अ.	
४.८	सवारी दुर्घटनाका मृतकका हकदार /घाइतेलाई क्षतिपूर्ती, राहत, औषधी उपचार दिलाई भराई दिने	१. दुर्घटना पष्ठी हुने मुचुल्का सहितका कागजातहरू (सम्बन्धित प्रहरीबाट घटना मुचुल्का, लाश बुझेको पत्र, मेडिकल प्रतिवेदन, मृतकको नागरिकता, मृत्युदर्ता प्रमाणपत्र, नजिकको हकदारको नागरिकता प्रमाणपत्र, नाता प्रमाणित र सम्बन्धित स्थानीय तहको सिफारिस) सहित सम्बन्धित व्यक्ति/हकदार स्वयं उपस्थित हुनुपर्ने। २. सवारी धनीका तर्फबाट सवारीधनी प्रमाणपत्र, बीमा आलेख, अख्तियारनामा, रकम बुझाउनेको परिचयपत्रसहित सम्बन्धित व्यक्ति उपस्थित हुनुपर्ने।	-	प्रचलित कानून बमोजिम	प्र.जि.अ. /स.प्र.जि.अ. /प्र.अ. /ना.सु.	प्र.जि.अ.	

क्र.सं.	सेवाको विवरण	आवश्यक कागजात/प्रमाणहरू	लाग्ने समय	लाग्ने शुल्क	जिम्मेवार कर्मचारी/शाखा	गुनासो सुन्ने अधिकारी	कै
४.९	दण्ड जरिवाना असुल गर्ने	प्रमुख जिल्ला अधिकारीको आदेशानुसार हुने।	-	प्रचलित कानून बमोजिम	प्र.जि.अ. /स.प्र.जि.अ. /प्र.अ. /ना.सु.	प्र.जि.अ.	
४.१०	बिगो भराउने	१. मुद्दा अन्तिम किनारा भएको वा पुनरावेदन अवधि नाघेको हुनुपर्ने २. सम्बन्धित जाहेरवाला, घाईते उपस्थित भई नागरिकता प्रमाणपत्र वा पहिचान खुल्ने कागजात सहित (३ तीन वर्षभित्र) निवेदन दिनुपर्ने ३. प्रतिवादी फरार रहेको/धरौटी जमानत नराखेको वा राखिएको धरौटी जमानत न्यून रही ठरहेको बिगो भराउन नसकिएको अवस्थामा बिगो भराउन सम्बन्धित प्रतिवादी नेपाल सरहद भित्रको जायजैथा देखाई दरखास्त दिनुपर्ने।	-	प्रचलित कानून बमोजिम	प्र.जि.अ. /स.प्र.जि.अ. /प्र.अ. /ना.सु.	प्र.जि.अ.	
४.११	धरौटी फिर्ता	१. यस कार्यालयबाट भएको फैसला चित्त बुझी पुनरावेदन नगर्ने भए सोही बेहोरा खुलेको धरौटी फिर्ता निवेदन (रु. १० को टिकटसहित) दिनुपर्ने २. नेपाली नागरिकता प्रमाणपत्र वा परिचय खुल्ने अन्य प्रमाण २ प्रति ३. बैंकको खाता नम्बर सहितको विवरण खुलेको निस्सा २ प्रति	-	प्रचलित कानून बमोजिम	प्र.जि.अ. /स.प्र.जि.अ. /प्र.अ. /ना.सु.	प्र.जि.अ.	
४.१२	सदरस्याहा	प्रमुख जिल्ला अधिकारीको आदेशानुसार हुने।	-	प्रचलित कानून बमोजिम	प्र.जि.अ. /स.प्र.जि.अ. /प्र.अ. /ना.सु.	प्र.जि.अ.	

५. संघ संस्था, पत्रपत्रिका तथा छापाखाना

क्र.सं.	सेवाको विवरण	आवश्यक कागजात/प्रमाणहरू	लाग्ने समय	लाग्ने शुल्क	जिम्मेवार कर्मचारी/शाखा	गुनासो सुन्ने अधिकारी	कै
५.१	संस्था दर्ता	१. संस्था दर्ताको लागि जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेको तदर्थ समितिका पदाधिकारी र सदस्यहरूको संयुक्त निवेदन। २. स्थानीय तहको सिफारिस पत्र	आवश्यक जाँचबुझ सकेको भोलिपल्ट	रु. १०००।-	स.प्र.जि.अ. /प्रशासकीय अधिकृत /ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको	कोठा नं. १०

क्र.सं.	सेवाको विवरण	आवश्यक कागजात/प्रमाणहरू	लाग्ने समय	लाग्ने शुल्क	जिम्मेवार कर्मचारी/शाखा	गुनासो सुन्ने अधिकारी	कै
		<p>३. तदर्थ समितिका पदाधिकारी र सदस्यहरूले नेपाली कागजको प्रत्येक पानामा तलमाथि दस्तखत गरेको विधान २ प्रति (नेपाली कागजमा)</p> <p>४. संस्था स्थापनाका लागि निम्न कुराहरू खोलिएको भेलाको निर्णय,</p> <ul style="list-style-type: none"> ➤ सर्वसम्मतले तदर्थ समितिका पदाधिकारी र सदस्यको चयन गरिएको ➤ सर्वसम्मतले संस्थाको नाम र ठेगाना छनौट गरिएको ➤ विधान बनाउने विषय (विधान मस्यौदा उपसमितिको गठन) ➤ जिल्ला प्रशासन कार्यालय दैलेखमा संस्था दर्ता गर्ने निर्णय ➤ तदर्थ समितिले विधान पारित गरी स्वीकृतिका लागि स्थानीय अधिकारीसमक्ष पेश गर्ने भनी गरेको निर्णयका साथै संस्था दर्ताका लागि पदाधिकारीहरूलाई अख्तियारनामा दिएको निर्णय। <p>५. तदर्थ समितिका पदाधिकारीहरूको नागरिकताको प्रमाणित प्रतिलिपि १/१ प्रति</p> <p>६. संस्थाका तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरूको नाम, ठेगाना, सम्पर्क नं. र फोटो सहितको नामावली</p> <p>७. संस्थाका पदाधिकारीहरूको चालचलन बुझ्नेको प्रहरी प्रतिवेदन</p> <p>८. तदर्थ समितिका पदाधिकारी र सदस्यहरू सञ्चालन नागरिकतासहित सनाखतका बखत उपस्थित हुनुपर्ने।</p> <p>९. संस्थाको नाम र उद्देश्यको विषयमा सम्बन्धित मन्त्रालय, विभाग र निकायको राय प्रतिक्रिया लिनुपर्ने भएमा सोको सिफारिस</p> <p>१०. व्यापार व्यावसाय सञ्चालन गरेका व्यवसायीहरूको संस्था भएमा संस्थाका पदाधिकारीहरूले सञ्चालन गरेको व्यवसाय इजाजत /अनुमति लिनुपर्ने प्रकृतिको भए त्यस्तो इजाजत पत्रको प्रतिलिपि र करचुक्ता प्रमाणपत्र प्रतिलिपि समेत पेश गर्नुपर्नेछ।</p>				हकमा स.प्र.जि.अ.	
५.२	संस्था नवीकरण	१. नवीकरणका लागि जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेको तोकिएको	प्रक्रिया पूरा	रु. ५००।-	स.प्र.जि.अ.	स.प्र.जि.अ. को	

क्र.सं.	सेवाको विवरण	आवश्यक कागजात/प्रमाणहरू	लाग्ने समय	लाग्ने शुल्क	जिम्मेवार कर्मचारी/शाखा	गुनासो सुन्ने अधिकारी	कै
		<p>ढाँचाको निवेदन</p> <p>२. विधानसम्मत साधारणसभाले चालु आ.व.को लागि लेखापरीक्षक नियुक्ति, सम्बन्धित आ.व.को लेखापरीक्षण प्रतिवेदन, वार्षिक प्रगति प्रतिवेदन र कार्यसमिति छुनौट गरेको निर्णयको माइन्युटको अध्यक्ष/सचिवले प्रमाणित गरेको प्रतिलिपि</p> <p>३. सम्बन्धित आ.व. को लेखापरीक्षण प्रतिवेदन</p> <p>४. सम्बन्धित आ.व. को लागि करदाता सेवा कार्यालयको सिफारिस</p> <p>५. सम्बन्धित आ.व.मा नवीकरणको लागि सम्बन्धित स्थानीय तहको सिफारिस</p> <p>६. संस्थाको स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्र</p> <p>७. जिल्ला प्रशासन कार्यालयले स्वीकृत गरेको संस्थाको विधानको प्रतिलिपि</p> <p>८. संस्थाको प्रमाणपत्र फोटोकपी</p> <p>९. संस्थाको लेटरप्याडमा वर्तमान कार्यसमितिको प्रमाणित नामावली</p> <p>१० कुल साधारण सदस्य संख्या खुलाएको नामावली सहितको प्रमाणित विवरण र साधारणसभा/विशेष साधारण सभामा उपस्थितिको संख्या विवरण</p> <p>११. सम्बन्धित आ.व. को वार्षिक कार्यप्रगति विवरण</p> <p>१२. बालगृह सञ्चालन सम्बन्धी संस्था भएमा सःशुल्क वा निःशुल्क सञ्चालन गरेको खुल्ने गरी स्थलगत अनुगमन सहितको प्रमाणित प्रतिवेदनसमेत खुलेको सम्बन्धित स्थानीय तह (नगरपालिका/महानगरपालिका) को सिफारिस</p> <p>१३. लेखापरीक्षकको प्रमाणपत्र, पान (PAN) दर्ता प्रमाणपत्र, लेखापरीक्षण प्रमाणपत्र (नवीकरण समेत देखिने गरी), करचुक्ताको प्रमाणपत्र समेत</p> <p>१४. वैदेशिक सहयोग (नगदी/जिन्सी) बाट आयोजना तथा कार्यक्रम सञ्चालन गरेको भए समाज कल्याण परिषद्को कार्यक्रम स्वीकृत पत्र, समाज कल्याण परिषद्को अनुगमन प्रतिवेदन र कार्यक्रम सञ्चालन भएको स्थानीय तहबाट कार्यक्रम सम्पन्न भइरहेको सिफारिस पत्र</p>	भएमा सोही दिन		/प्रशासकीय अधिकृत /ना.सु.	हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	

क्र.सं.	सेवाको विवरण	आवश्यक कागजात/प्रमाणहरू	लाग्ने समय	लाग्ने शुल्क	जिम्मेवार कर्मचारी/शाखा	गुनासो सुन्ने अधिकारी	कै
		१५. व्यापार/व्यवसाय सञ्चालन गरेका व्यावसायीहरूको संस्था भएमा संस्थाका पदाधिकारीहरूले सञ्चालन गरेको व्यवसाय इजाजत /अनुमति लिनुपर्ने प्रकृतिको भए त्यस्तो इजाजत पत्रको प्रतिलिपि र करचुक्ता प्रतिलिपि समेत पेश गर्नु पर्नेछ।					
५.३	संस्थाको विधान संशोधन	१. रीतपूर्वकको निवेदन २. तीन महले विधान -३ प्रति ३. नवीकरण भएको संस्थाको प्रमाणपत्र र सोको प्रतिलिपि ४. संशोधन गर्ने प्रस्ताव कुल सदस्य संख्याको दुई तिहाई साधारण सभा सदस्यहरूले पारित गरेको प्रमाणित निर्णय प्रति ५. जिल्ला प्रशासन कार्यालयले स्वीकृत गरेको संस्थाको विधानको प्रमाणित प्रतिलिपि नोट — तीन महलेको सुरु पानाको माथि दस्तखत नगरी तलबाट दस्तखत गरी बाँकी पानाको माथि कार्यसमितिका सदस्यले दस्तखत गर्ने।	प्रक्रिया पूरा भएमा सोही दिन	-	स.प्र.जि.अ. /प्रशासकीय अधिकृत /ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	
५.४	जिल्लामा संस्थाको शाखा खोल्ने	१. रीतपूर्वकको निवेदन २. संस्थाको कार्यसमितिको निर्णय ३. विधानको प्रतिलिपि र दर्ता प्रमाणपत्रको प्रतिलिपि (नवीकरण देखिने) ४. सम्बन्धित स्थानीय तहको सिफारिस	सोही दिन	निःशुल्क	स.प्र.जि.अ./ प्रशासकीय अधिकृत/ना.सु	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	
५.५	पत्रपत्रिका दर्ता सम्बन्धी	क. प्रकाशन बारे १. जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेको तोकिएको ढाँचाको निवेदन २. प्रकाशकको ४ प्रति फोटो र नागरिकताको फोटोकपी ३. प्रकाशक संस्था भए संस्थाको छाप, प्रबन्ध पत्र वा संस्थाको स्वीकृत विधान प्रमाणपत्र, नवीकरण भएको प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र, अडिट रिपोर्ट, संचालकहरूको बैठकको निर्णय समेतका कागजातहरूको प्रमाणित प्रतिलिपि ख. सम्पादक बारे १. सम्पादकको नागरिकताको प्रमाणपत्र फोटोकपी	प्रक्रिया पूरा भएमा सोही दिन (शुक्रबार मात्र)	दैनिक पत्रिका रु. १०००।— अर्ध साप्ताहिक रु. ७००।— साप्ताहिक रु. ५००।— पाक्षिक रु. ३००।—	स.प्र.जि.अ. /प्रशासकीय अधिकृत /ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	

क्र.सं.	सेवाको विवरण	आवश्यक कागजात/प्रमाणहरू	लाग्ने समय	लाग्ने शुल्क	जिम्मेवार कर्मचारी/शाखा	गुनासो सुन्ने अधिकारी	कै
		२. सम्पादकहरूको शैक्षिक योग्यताको एस.एल.सी. देखि स्नातकसम्मको एस.एल.सी. उत्तीर्ण गरी पत्रकारितामा १० (दश) वर्ष कार्य गरेको सूचना विभागको प्रमाणपत्र समेतका प्रमाणपत्रहरूको फोटोकपीहरू ३. सम्पादकलाई प्रकाशकले नियुक्ति गरेको पत्र ४. पत्रिकामा सम्पादक पदमा रही काम गर्ने बारेको सम्पादकको मञ्जुरीनामा ५. प्रहरी चालचलन		मासिक र अन्य रु. २००१-			
५.६	छापाखाना सञ्चालन	१. स्वीकृत छापाखानाबाट पत्रिका छापन मञ्जुरी दिएको सिफारिस २. छापाखाना दर्ता भएको प्रमाणपत्रको फोटोकपी ३. छापाखानाको प्रबन्ध पत्रको फोटोकपी ४. छापाखानालाई जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति दिएको प्रमाणपत्रको फोटोकपी ५. छापाखानाले कर तिरेको कर चुक्ता प्रमाणपत्र।	प्रक्रिया पूरा भएमा सोही दिन (शुक्रवार मात्र)	रु. १०००१-	स.प्र.जि.अ. /प्रशासकीय अधिकृत /ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	

६. नाबालिक परिचयपत्र

क्र.सं.	सेवाको विवरण	आवश्यक कागजात/प्रमाणहरू	लाग्ने समय	लाग्ने शुल्क	जिम्मेवार कर्मचारी/शाखा	गुनासो सुन्ने अधिकारी	कै
६.१	नाबालिक परिचयपत्र तथा प्रतिलिपि	क) दैलेख जिल्लाको हकमा १. तोकिएको ढाँचामा स्थानीय तहको सिफारिस २. बाबु र आमाको नागरिकताको सक्कल र फोटोकपी ३. आमा र बाबुको विवाह दर्ता प्रमाणपत्रको सक्कल र प्रतिलिपि ४. नाबालकको जन्मदर्ता प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्र सक्कल र फोटोकपी ५. पासपोर्ट साइजको हालसालै खिचेको फोटो ३ प्रति (सिफारिसमा ढाँचा	सबै प्रमाण पुगेमा दरखास्त दिएकै दिन	रु. १० को टिकट प्रतिलिपिको हकमा प्रति पाना रु. ३।- को टिकट	स.प्र.जि.अ. /प्रशासकीय अधिकृत /ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	कोठा नं.

क्र.सं.	सेवाको विवरण	आवश्यक कागजात/प्रमाणहरू	लाग्ने समय	लाग्ने शुल्क	जिम्मेवार कर्मचारी/शाखा	गुनासो सुन्ने अधिकारी	कै
		<p>भएअनुसारको प्रमाणित फोटो)</p> <p>ख) अन्य जिल्लाबाट बसाईसराई गरी आएको भए थप अनिवार्य पेश गर्नुपर्ने कागजातहरू</p> <p>१. (क) मा उल्लेखित सम्पूर्ण कागजातहरू</p> <p>२. बसाईसराई दर्ता प्रमाणपत्र सक्कल तथा फोटोकपी</p> <p>३. जग्गाधनी दर्ता प्रमाणपत्र सक्कल तथा फोटोकपी</p> <p>ग) विदेशमा जन्म भएका नाबालकहरूको हकमा आवश्यक पर्ने कागजातहरू</p> <p>१. (क) मा उल्लेखित सम्पूर्ण कागजातहरू</p> <p>२. नेपाल बाहिर जन्मस्थान हुने हकमा अस्पतालको Birth Certificate</p> <p>३. नेपाल आउँदा प्रयोग भएको बच्चाको One Way Travel Document वा राहदानी (सोमा लागेको अध्यागमन कार्यालय नेपालको छाप सहितको।)</p> <p>४. बच्चा लिएर आउने बाबुआमाको राहदानी सोमा लागेको अध्यागमन कार्यालय नेपालको छाप सहितको।)</p> <p>घ) कर्मचारी परिवारको हकमा थप कागजात</p> <p>१. (क) मा उल्लेखित सम्पूर्ण कागजातहरू</p> <p>२. कर्मचारी कार्यरत कार्यालयको सिफारिस पत्र र कर्मचारीको परिचयपत्रको फोटोकपी</p> <p><i>नोट- माथि उल्लिखित सम्पूर्ण कार्यहरूमा बाबु /आमाको अन्य जिल्लाको नागरिकता भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित भै आएको नागरिकता प्रमाणपत्रको अभिलेख अनिवार्य रूपमा बुझिनेछ।</i></p>					

७. राष्ट्रिय परिचयपत्र

क्र.सं.	सेवाको विवरण	आवश्यक कागजात/प्रमाणहरू	लाग्ने समय	लाग्ने शुल्क	जिम्मेवार कर्मचारी/शाखा	गुनासो सुन्ने अधिकारी	कै
७.१	राष्ट्रिय परिचयपत्र	१. रीतपूर्वक भरिएको QR Code सहितको विद्युतीय अनलाइन फाराम २. नेपाली नागरिकताको प्रमाणपत्र सक्कल (नागरिकता प्रमाणपत्र अभिलेख भिडेको हुनुपर्ने।) ३. विवाहितको हकमा विवाहदर्ता, विवाह प्रमाणित/नाता प्रमाणित सक्कल ४. बसाई सरी आएको भएमा बसाईसराई दर्ता प्रमाणपत्र सक्कल ५. नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा जन्म मिति खुल्ने आधिकारिक प्रमाण (जन्म दर्ता, शैक्षिक प्रमाण पत्र, राहदानी, पेन्सन पट्टा) राष्ट्रिय परिचयपत्र विवरण पुष्टि हुने अन्य कागजातहरू ६. निवेदक स्वयं जैविक विवरण (Bio-metric) प्रविष्टिको लागि उपस्थित हुनुपर्नेछ। ७. स्थायी ठेगाना काठमाडौं बाहेक अन्य जिल्ला भएकाको हकमा सम्बन्धित जिल्ला वा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले तोकेको स्थानमा जानुपर्नेछ। ८. परिचयपत्र कार्ड लिन आउने सम्बन्धी म्यासेज मोबाइलमा प्राप्त भएपछि कार्ड लिन अनलाइन फाराम र नागरिकता प्रमाणपत्रसहित स्वयं उपस्थित हुनुपर्नेछ।	प्रमाण पुगेमा सोही दिन	-	स.प्र.जि.अ. /प्रशासकीय अधिकृत /दर्ता अपरेटर	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	कोठा नं. ११
७.२	परिचयपत्र संशोधन	१. राष्ट्रिय परिचयपत्र कार्ड सक्कल २. संशोधन गर्नुपर्ने विषयसहितको निवेदन फाराम ३. रु. ५०० तिरको बैंक भौचरसहित स्वयं उपस्थित हुनुपर्नेछ।	प्रमाण पुगेमा सोही दिन	-	स.प्र.जि.अ. /प्रशासकीय अधिकृत /दर्ता अपरेटर	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	

८. प्रशासनिक, सुरक्षा वा अन्य प्रमाणित सिफारिस सम्बन्धी कार्यहरू

क्र.सं.	सेवाको विवरण	आवश्यक कागजात/प्रमाणहरू	लाग्ने समय	लाग्ने शुल्क	जिम्मेवार कर्मचारी/शाखा	गुनासो सुन्ने अधिकारी	कै
८.१	कार्यक्रमको अनुमति	१. यस कार्यालयमा दर्ता भएको संस्था भए दर्ता एवम् नवीकरण भएको विवरण	सुरक्षा र	-	स.प्र.जि.अ.	स.प्र.जि.अ. को हकमा	कोठा

क्र.सं.	सेवाको विवरण	आवश्यक कागजात/प्रमाणहरू	लाग्ने समय	लाग्ने शुल्क	जिम्मेवार कर्मचारी/शाखा	गुनासो सुन्ने अधिकारी	कै
	एवम् सुरक्षा व्यवस्था	देखिने कागजातको प्रतिलिपिसहित कार्यक्रमको विस्तृत विवरण उल्लेख भएको पत्र वा निवेदन २. सम्बन्धित वडा कार्यालय वा स्थानीय तह वा अन्य निकायको सिफारिस लिनुपर्ने भएमा सो समेत संलग्न राख्ने।	ट्राफिक व्यवस्थामा असर नपर्ने भएमा सोही दिन		/प्रशासकीय अधिकृत /ना.सु.	प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	नं. १०
८.२	निजी सुरक्षा कम्पनीको दर्ता, नवीकरण एवम् पुनः कार्यसञ्चालन अनुमति	१. कम्पनी रजिष्ट्रारको कार्यालयको सिफारिस पत्र २. चालचलन प्रतिवेदन बुझिनेछ।	प्रमाण पुगेमा सोही दिन	प्रचलित कानूनमा तोकिएको दस्तुर	स.प्र.जि.अ. /प्रशासकीय अधिकृत /ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	
८.३	UAV/DRONE उडान अनुमती	१. नेपाल नागरिक उड्डयन प्राधिकरणमा ड्रोन दर्ता भएको प्रमाणपत्र २. मानवरहित हवाई उपकरण (REMOTELY PILOTE AIRCRAFT (RPA) POPULARLY KNOWN AS 'DRONE') उडान सम्बन्धी कार्यविधि, २०७५ मा उल्लिखित सम्पूर्ण कागजातहरू सहितको निवेदन/पत्र	कार्यविधि बमोजिम प्रमाण पुगेमा सोही दिन	निःशुल्क	स.प्र.जि.अ. /प्रशासकीय अधिकृत /ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	
८.४	भारतीय /ब्रिटीस /नेपाली भूतपूर्व पेन्सनरको पारिवारिक विवरण लगायतको सिफारिस	१. सम्बन्धित वडा कार्यालयको सिफारिस २. निवेदकको नागरिकता प्रमाणपत्रको फोटोकपी, पेन्सन पत्रको फोटोकपी लगायत प्रमाण खुल्ने अन्य कागजातहरू।	अन्य निकायमा बुझनुपर्ने भएमा बाहेक सोही दिन	निवेदनमा रु. १० को टिकट लाग्ने	स.प्र.जि.अ. /प्रशासकीय अधिकृत /ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	
८.५	विस्फोटक पदार्थ आयातको सिफारिस	विस्फोटक पदार्थ आयात, ओसारपसार, सञ्चय, प्रयोग सम्बन्धी इजाजत प्रदान गर्ने कार्यविधि, २०७३ बमोजिमको प्रक्रिया	कार्यविधि बमोजिम प्रमाण पुगेमा सोही दिन	-	स.प्र.जि.अ. /प्रशासकीय अधिकृत /ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	

क्र.सं.	सेवाको विवरण	आवश्यक कागजात/प्रमाणहरू	लाग्ने समय	लाग्ने शुल्क	जिम्मेवार कर्मचारी/शाखा	गुनासो सुन्ने अधिकारी	कै
८.६	रसायनिक पदार्थ आयातको सिफारिस	विस्फोटक पदार्थ आयात, ओसार पसार, सञ्चय, प्रयोग सम्बन्धी इजाजत प्रदान गर्ने कार्यविधि, २०७३ बमोजिमको प्रक्रिया	कार्विधि बमोजिम प्रमाण पुगेमा सोही दिन	-	स.प्र.जि.अ. /प्रशासकीय अधिकृत /ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	
८.७	अनियमितता एवम् भ्रष्टाचार कार्य उपर उजुरी	१. सम्बन्धित निवेदकले आफ्नो पहिचान खुल्ने कागजात समेत संलग्न गरी कुन निकाय वा संस्थानमा, कसले के-कस्तो अनियमितता वा भ्रष्टाचार सम्बन्धी कार्य गरेको हो सो खुलेको निवेदन २. अनियमितता वा भ्रष्टाचार गरेको आधार वा प्रमाण भए सो सम्बन्धी कागजात	विषयको गम्भीरता हेरी यथाशीघ्र आफैले हेर्ने वा अ.दु.अ.आ. मा पठाउने	निवेदनमा रु. १० को टिकट	स.प्र.जि.अ. /प्रशासकीय अधिकृत /ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	
८.८	शान्ति सुरक्षा निवेदन सम्बन्धमा	सम्बन्धित निवेदकको नागरिकता प्रमाणपत्र वा निजको पहिचान दिने कागजात संलग्न गरी मनासिव बेहोरा खुलेको निवेदन।	तुरुन्त	रु. १० को टिकट	स.प्र.जि.अ. /प्रशासकीय अधिकृत /ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	
८.९	गुनासो वा ठाडो उजुरी सम्बन्धी	सम्बन्धित निवेदकको नागरिकता प्रमाणपत्र वा निजको पहिचान दिने कागजात संलग्न गरी मनासिव बेहोरा खुलेको निवेदन।	तुरुन्त	रु. १० को टिकट	स.प्र.जि.अ. /प्रशासकीय अधिकृत /ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	
८.१०	आदिवासी जनजाति /दलित /मुस्लिम /अल्पसंख्यक जाति प्रमाणित	१. सम्बन्धित स्थानीय तहको वडाको सिफारिस २. नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि सहित रु. १० को टिकट टाँस गरिएको तोकिएको ढाँचाको निवेदन ३. स्थायी ठेगाना दैलेख जिल्ला नभएको हकमा बसाईसराई दर्ता प्रमाणपत्र ४. कर्मचारी परिवारको हकमा सम्बन्धित सरकारी कार्यालयको सिफारिस पत्र	सोही दिन	रु. १० को टिकट	स.प्र.जि.अ. /प्रशासकीय अधिकृत /ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	

क्र.सं.	सेवाको विवरण	आवश्यक कागजात/प्रमाणहरू	लाग्ने समय	लाग्ने शुल्क	जिम्मेवार कर्मचारी/शाखा	गुनासो सुन्ने अधिकारी	कै
८.११	नागरिकता प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रमा थर, उमेर, ठेगाना फरक परेको विवरण सम्बन्धी	१. सम्बन्धित स्थानीय तहको वडाको सिफारिस २. नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि सहित रु. १० को टिकट टाँस गरिएको तोकिएको ढाँचाको निवेदन ३. शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि र सक्कल ४. शिक्षा विकास तथा समन्वय इकाईको सिफारिससहित आवेदन दिई सकेको हुनुपर्नेछ।	सोही दिन	रु. १० को टिकट	स.प्र.जि.अ. /प्रशासकीय अधिकृत /ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	
८.१२	विपद् राहत	विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ अनुसार सबै किसिमका विपद् सम्बन्धी राहत सम्बन्धित स्थानीय तह मार्फत नै वितरण हुने व्यवस्था रहेको।	-	-	-	-	

९. हातहतियार खरखजाना

क्र.सं.	सेवाको विवरण	आवश्यक कागजात/प्रमाणहरू	लाग्ने समय	लाग्ने शुल्क	जिम्मेवार कर्मचारी/शाखा	गुनासो सुन्ने अधिकारी	कै
९.१	हातहतियार ईजाजतको आवेदन	१. नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहितको निवेदन २. निवेदकको निरोगितताको प्रमाणपत्र ३. प्रहरी प्रतिवेदन ४. स्थानीय तहको सिफारिस	आवश्यक प्रमाण संकलन भएको भोलिपल्ट	रु. १० को टिकट र नियमावलीमा तोकिए बमोजिम	स.प्र.जि.अ. /प्रशासकीय अधिकृत /ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	कोठा नं. १०
९.२	हातहतियार नामसारी	१. निर्धारित ढाँचाको निवेदन २. नागरिकताको प्रमाणपत्र ३. स्थानीय तहको सिफारिस ४. प्रहरी सर्जमिन मुचुल्का ५. हातहतियारको ईजाजतपत्र ६. हकदावी छोडेको कागज	आवश्यक जाँचबुझ सकेको भोलिपल्ट	रु. १० को टिकट	स.प्र.जि.अ. /प्रशासकीय अधिकृत /ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	

क्र.सं.	सेवाको विवरण	आवश्यक कागजात/प्रमाणहरू	लाग्ने समय	लाग्ने शुल्क	जिम्मेवार कर्मचारी/शाखा	गुनासो सुन्ने अधिकारी	कै
९.३	हातहतियार नवीकरण	१. निर्धारित ढाँचाको निवेदन २. सक्रल इजाजपत्र ३. वारेश मार्फत नवीकरण गर्नुपर्ने भएमा सम्बन्धित व्यक्तिको मञ्जुरीनामा	निवेदन परेको दिन	रु. १० को टिकट र नियमावली बमोजिमको शुल्क	स.प्र.जि.अ. /प्रशासकीय अधिकृत /ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	
९.४	हातहतियार ईजाजतपत्रको प्रतिलिपि	१. नागरिकता प्रमाणपत्रको प्रतिलिपि र ईजाजत नम्बर सहितको निवेदन २. हराएको ईजाजतपत्रको हकमा प्रहरीको सिफारिस पत्र	आवश्यक जाँचबुझ सकेको भोलिपल्ट	रु. १० को टिकट	स.प्र.जि.अ. /प्रशासकीय अधिकृत /ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	
९.५	विदेशबाट नयाँ हातहतियार झिकाउने सम्बन्धमा	१. निर्धारित ढाँचाको निवेदन २. नागरिकताको प्रमाणपत्र ३. स्थानीय तहको सिफारिस ४. प्रहरी सर्जिमिन मुचुल्का	आवश्यक जाँचबुझ सकेको भोलिपल्ट	रु. १० को टिकट	स.प्र.जि.अ. /प्रशासकीय अधिकृत /ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	

कुन कोठामा के काम हुन्छ?

कोठा नं. १	प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष
कोठा नं. २	सहायक प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष
कोठा नं. ३	मुद्दा शाखा
कोठा नं. ४	आर्थिक प्रशासन शाखा
कोठा नं. ५	जिन्सी शाखा
कोठा नं. ६	राहदानी शाखा
कोठा नं. ७	प्रशासकीय अधिकृतको कार्यकक्ष
कोठा नं. ८ र ९	नागरिकता शाखा
कोठा नं. १०	स्थानीय प्रशासन तथा शान्ति सुरक्षा शाखा
कोठा नं. ११	राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण शाखा (विवरण संकलन केन्द्र)
कार्यालयभित्र प्रवेश गर्ने मूल ढोकाको दायाँबायाँ	सोधपुछ कक्ष/सेवाग्राही सहायता कक्ष

५. जिल्ला प्रशासन कार्यालय, दैलेखमा रहेका शाखाहरू र जिम्मेवार अधिकारी

क्र.सं.	शाखा	जिम्मेवार कर्मचारी	पद	कैफियत
१	राहदानी शाखा	जित बहादुर खत्री	नायब सुब्बा	
२	मुद्दा शाखा	विष्णु कुमार थापा	नायब सुब्बा	
३	नागरिकता शाखा	विष्णु गिरी	नायब सुब्बा	
४	आर्थिक प्रशासन शाखा	शिवराज रुपाखेती	लेखापाल	
५	स्थानीय प्रशासन तथा शान्ति सुरक्षा शाखा	शैलेन्द्र कुमार थापा	नायब सुब्बा	
		प्रकाश थापा	कम्प्युटर अपरेटर	
६	कम्प्युटर कक्ष	लक्ष्मी कुमारी वि.क.	कम्प्युटर अपरेटर	
		सुभाष प्याकुरेल		
७	राष्ट्रिय परिचयपत्र विवरण दर्ता स्टेशन	राम शरण बुढा	कम्प्युटर अपरेटर	
		चन्द्रा कुमारी शाही		

नोट: सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृतले प्रमुख जिल्ला अधिकारीबाट अधिकार प्रत्यायोजन भए अनुसार सबै शाखाहरूको मुख्य जिम्मेवार कर्मचारीको रूपमा काम गर्ने।

६. जिल्ला प्रशासन कार्यालय, दैलेखबाट सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि

सेवाको प्रकृति अनुसार लाग्ने। विस्तृत विवरण खण्ड ४ मा उल्लेख गरिएको छ। साथै कार्यालयको नागरिक वडापत्रमा विस्तृत विवरण उल्लेख गरी यस कार्यालयको परिसर र वेबसाइट daodailekh.moha.gov.np मा राखिएको छ।

७. जिल्ला प्रशासन कार्यालय, दैलेखमा निर्णय गर्ने प्रकृया र अधिकार

निवेदन, उजुरी उपर निर्णय गर्ने प्रक्रिया

- ❖ सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन-२०६४ तथा नियमावली-२०६५, सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका-२०६५, सूचनाको हक सम्बन्धी ऐन-२०६४ लगायत प्रचलित कानून बमोजिम निर्णय गर्ने।

निर्णय गर्ने अधिकारी

- ❖ प्रमुख जिल्ला अधिकारी
- ❖ सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृतहरू : प्रमुख जिल्ला अधिकारीबाट अधिकार प्रत्यायोजन भए बमोजिम।

८. जिल्ला प्रशासन कार्यालय, दैलेखमा निर्णय उपर उजुरी सुन्ने अधिकारी

- ✓ प्रमुख जिल्ला अधिकारी श्री बद्रीनाथ गैह्रे (कार्यकक्ष : कोठा नं. १/सम्पर्क नम्बर : ९८५८०१७७७७)
- ✓ सहायक प्रमुख जिल्ला अधिकारी (कार्यकक्ष : कोठा नं. २/सम्पर्क नम्बर : ९८५८०४०१२६)
- ✓ प्रचलित कानून बमोजिम जिल्ला प्रशासन कार्यालयले सम्पादन गरेका कार्यका सम्बन्धमा परेका उजुरी र निर्णय सुन्ने अधिकारी प्रमुख जिल्ला अधिकारी वा अधिकार प्रत्यायोजन गरी अधिकार प्राप्त अन्य पदाधिकारी।

९. जिल्ला प्रशासन कार्यालय, दैलेखले सम्पादन गरेका मुख्यमुख्य कामको विवरण

(२०८१ श्रावण महिनादेखि २०८२ असार मसान्तसम्म)

क्र.सं.	सम्पादन गरेको काम	कामको परिमाण	इ.प्र.का. दुल्लु	जम्मा
१.	नागरिकता वितरण (वंशजको आधारमा प्रतिलिपि बाहेक)	५५९४	५१११	१०७०५
२.	वैवाहिक अंगीकृत नागरिकता	१	०	१
३.	बाबुको जन्मको आधारमा नागरिकता	०	०	०
४.	आमाको नामबाट नागरिकता	०	०	०
५.	गैह्र आवासीय नेपाली नागरिकता	०	०	०
६.	नागरिकता प्रतिलिपि वितरण	३६१८	३३४३	६९६१
७.	राहदानी सिफारिस सामान्य	२५५२	०	२५५२
८.	राहदानी सिफारिस द्रुत	०	०	०
९.	राहदानी वितरण	२५३४	०	२५३४
१०.	गुनासो वा ठाडो उजुरी	१०५	०	१०५
११.	नामथर, उमेर आदि प्रमाणित	११	१११	२०२
१२.	नाबालक परिचयपत्र	३१	८	३९
१३.	पारिवारिक पेन्सन, शपथ पत्र र रहलपहल सम्बन्धी सिफारिस	१३०	०	१३०
१४.	संस्था दर्ता	१५	०	१५
१५.	संस्था नवीकरण	६१	०	६१
१६.	संस्थाको विधान संशोधन	५	०	५
१७.	संस्था खारेजी	१	०	१
१८.	दलित, मधेशी, जनजाती, खस आर्य प्रमाणित	१९१६	२१४	२१३०
१९.	पत्रपत्रिका दर्ता	०	०	०
२०.	हातहतियार नामसारी	०	०	०
२१.	हातहतियार नवीकरण	८	०	८
२२.	विपद् पीडितलाई राहत वितरण	५९ घरपरिवारलाई रु.	०	५९ घरपरिवारलाई रु.

क्र.सं.	सम्पादन गरेको काम	कामको परिमाण	इ.प्र.का. दुल्लु	जम्मा
		२,३९९,४९९।०० राहत वितरण गरिएको।		२,३९९,४९९।०० राहत वितरण गरिएको।
२३.	अभद्र व्यवहार सम्बन्धी मुद्दा	३२	०	३२
२४.	हेलो सरकार/अख्तियार दुरुपयोग सम्बन्धी मुद्दा	९९	०	९९
२५.	राष्ट्रिय परिचयपत्र विवरण संकलन	९९२८२	७९९६	१८४७८
२६.	राष्ट्रिय परिचयपत्र वितरण	३३८५	०	३३८५
२७.	एकीकृत घुम्ती शिविर आयोजना	०	०	०
२८.	बजार अनुगमन	२४ पटक	-	२४ पटक
२९.	विकास आयोजना निरीक्षण	९५ वटा	-	९५ वटा
३०.	सार्वजनिक सुनुवाई कार्यक्रमहरूको समन्वय	२ पटक	-	२ पटक
३१.	विपद् प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमन	३ पटक	-	३ पटक
३२.	सेवाग्राही सन्तुष्टिस्तरको मापन	भएको	-	भएको
३३.	राजनीतिक दलहरू, गैसस र नागरिक समाजसँगको समन्वय बैठक	९२ पटक	-	९२ पटक
३४.	बजार सरसफाइ अभियानको समन्वय	६ पटक	-	६ पटक
३५.	जिल्ला सुरक्षा समितिको बैठक सञ्चालन	२८ पटक	-	२८ पटक
३६.	सुरक्षा निकायहरूको निरीक्षण (कार्यालय, इकाई, चौकी, विओपी समेत)	२५ वटा	-	२५ वटा
३७.	कारागार निरीक्षण	४ पटक	-	४ पटक
३८.	सबै स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन	३६ पटक	-	३६ पटक
३९.	राजमार्ग (सडक) अवरोध रहित सञ्चालन गर्न कार्ययोजना र रोष्टर निर्माण	२ पटक	-	२ पटक
४०.	अन्तर जिल्ला समन्वय बैठक (सबैको लागि)/समकक्षी बैठक (अन्तर्राष्ट्रिय सीमा जोडिएका जिल्लाका लागि)	४ पटक	-	४ पटक
४१.	दैनिक प्रतिवेदन प्रणाली (DRS) सञ्चालन	दैनिक सञ्चालन	नभएको	दैनिक सञ्चालन
४२.	द्वन्द्व पीडितहरूको नामावली र प्राप्त गरेको राहतको विवरण अद्यावधिक गरी विभिन्न राहत तथा भत्ता वितरण	९२९ जनामध्ये ३० जनालाई रु. ३४,४४,०००।— भत्ता वितरण	-	३० जनालाई रु. ३४,४४,०००।— भत्ता वितरण
४३.	दर्ता भएका मुद्दाहरूको फछ्यौट	९३ वटा	०	९३ वटा
४४.	अघिल्लो आ.व. बाट जिम्मेवारी सरेका मुद्दाको फछ्यौट	९९ वटा	०	९९ वटा
४५.	जिल्ला प्रशासन कार्यालयको कर्मचारी बैठक सञ्चालन	९२ पटक	९२ पटक	२४ पटक

क्र.सं.	सम्पादन गरेको काम	कामको परिमाण	इ.प्र.का. दुल्लु	जम्मा
४६.	जिल्लास्थित कार्यालय प्रमुखहरूसँग बैठक	१२ पटक	०	१२ पटक
४७.	जिल्लास्थित सरकारी कार्यालयको निरीक्षण	७८ वटा	०	७८ वटा
४८.	सूचना अधिकारीसँग बैठक	४ पटक	०	४ पटक
४९.	संघ संस्था, निजी सुरक्षा कम्पनी अनुगमन र प्रतिवेदन	२५ वटा	०	२५ वटा
५०.	गृह मन्त्रालय मातहतका जिल्लास्थित सबै सरकारी कार्यालयको भौतिक स्रोत साधन (जग्गा, भवन, सवारी साधन लगायत) हरूको प्रोफाइल तयारी	भएको	भएको	प्रोफाइल तयार भएको
५१.	संस्था दर्ता ऐन अनुसार दर्ता र सञ्चालनमा रहेका संस्थाहरूको प्रोफाइल तयारी	५५७ वटा संस्था दर्ता रहेको प्रोफाइल निर्माण	०	५५७ वटा संस्था दर्ता रहेको प्रोफाइल निर्माण
५२.	राजस्व चुहावट नियन्त्रण समितिको बैठक	१ पटक	०	१ पटक
५३.	कार्यालयको अभिलेख व्यवस्थापन तथा डिजिटाइजेशन	भएको	भएको	भएको
५४.	कसुरजन्य सम्पत्तिको जिल्लास्तरीय मूल्याङ्कन समितिको बैठक सञ्चालन	१ पटक	०	१ पटक
५५.	लागू औषध नियन्त्रणका लागि विद्यालय, क्याम्पस, युवा क्लबमा युवा लक्षित सचेतना कार्यक्रम सञ्चालन	१ पटक	०	१ पटक
५६.	लागू औषध कारोबार र प्रयोगको सम्भाव्य क्षेत्र तथा सीमा नाकामा निरीक्षण र अनुगमन	नियमित रूपमा सुरक्षा निकायसँगको समन्वयमा निरीक्षण तथा अनुगमन भइरहेको।	०	नियमित रूपमा सुरक्षा निकायसँगको समन्वयमा निरीक्षण तथा अनुगमन भइरहेको।
५७.	सुरक्षा निकाय, प्रदेश र स्थानीय तहसँगको समन्वय र सहकार्यमा लागू औषध नियन्त्रण सम्बन्धी कार्यक्रम सञ्चालन	१२ पटक	०	१२ पटक
५८.	जिल्ला विपद् व्यवस्थापन समिति (DDMC) को बैठक सञ्चालन	७ पटक	०	७ पटक
५९.	मनसुन, शीतलहर, आगलागी, चट्याङ, महामारी, आँधी प्रतिकार्य आपत्कालीन कार्ययोजना अद्यावधिक गरी कार्यान्वयन (जिल्ला मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०८२)	तयार भई कार्यान्वयनमा आएको	-	तयार भई कार्यान्वयनमा आएको
६०.	सबै स्थानीय तह समेटिने गरी उपलब्ध उपकरण सहितको QRT/IRT को परिचालन योजना र प्रतिवेदन	११ वटै स्थानीय तह समेटिने गरी तयार पारिएको	-	११ वटै स्थानीय तह समेटिने गरी तयार पारिएको
६१.	विपद् भएको समयमा उद्धार र राहत वितरण	५९ घरपरिवारलाई रु. २,३९१,४९१।०० राहत वितरण गरिएको। १६१ जना घाइतेको उद्धार गरी	-	राहत वितरण रु. २,३९१,४९१।०० उद्धार १६१ जना

क्र.सं.	सम्पादन गरेको काम	कामको परिमाण	इ.प्र.का. दुल्लु	जम्मा
		उपचारको प्रबन्ध गरिएको।		
६२.	जिल्ला विपद् व्यवस्थापनको क्षेत्रमा क्रियाशील सरकारी, गैरसरकारी निकायसँग समन्वय बैठक	६ पटक	-	६ पटक
६३.	जग्गा प्राप्ति, मुआब्जा वितरण, लिज र उपयोग सम्बन्धी कार्य तथा प्रतिवेदन	जग्गा प्राप्ति तथा मुआब्जा वितरण २ वटा निकायको र निःशुल्क जग्गा प्राप्ति २ वटा निकाय गरी कुल ४ वटा निकाय	-	४
६४.	जिल्ला दररेट समितिको बैठक सञ्चालन	२ पटक	०	२ पटक
६५.	आयोजनाको कार्यान्वयन सहजीकरण, अनुगमन र सुरक्षा व्यवस्थापन	१२ पटक	-	१२ पटक
६६.	अपराध नक्सा सहितको एकीकृत वार्षिक रणनीतिक सुरक्षा योजना तर्जुमा	बनेको	-	बनेको
६७.	क्षेत्रगत विशेष सुरक्षा योजना तर्जुमा	भएको	-	भएको
६८.	स्वतः प्रकाशन गर्नुपर्ने सूचना (Proactive Disclosure) प्रकाशन	हरेक त्रैमासिकमा गरी ४ पटक	गरिएको	हरेक त्रैमासिकमा गरी ४ पटक
६९.	जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना (DPRP) अद्यावधिक (चौधौँ अद्यावधिक संस्करण, २०८२ तर्जुमा भई प्रकाशन भइसकेको)	प्रकाशन भइसकेको	-	प्रकाशन भइसकेको
७०.	विपद्को समयमा उद्धार, राहत, सहजीकरण लगायतका क्रियाकलापको व्यावहारिक अभ्यास सञ्चालन	६ पटक	-	६ पटक
७१.	मातहतका कर्मचारीहरूसँग कार्यसम्पादन सम्झौता, मूल्याङ्कन र प्रतिवेदन	भएको	भएको	भएको
७२.	अनुचित लेनदेन (मिटरव्याज), वैदेशिक रोजगार, सवारी दुर्घटना विमा/क्षतिपूर्ति सम्बन्धी उजुरीको फछ्यौट	सबै फछ्यौट भएको	-	सबै फछ्यौट भएको
७३.	विपद् व्यवस्थापन प्रयोजनको लागि खुला क्षेत्र र सामग्रीको अभिलेखन	भएको	-	भएको

१०. उल्लेखनीय कार्यहरू

क) जिल्ला प्रशासन कार्या नेपाली सेनाले भोगचलन गर्दै आइरहेको दुल्लुको जग्गाको मुआब्जा निर्धारण र वितरण:

- ❖ साविक दुल्लु गाविस वडा नं. २ हाल दुल्लु नगरपालिका वडा नं. ८ नेपाली सेनाले वि.सं. २०६१ सालदेखि भोगचलन गर्दै आइरहेको जग्गा र थप जग्गा गरी कुल ६५ रोपनी जग्गाको यस कार्यालयको

अग्रसरमा मुआब्जा निर्धारण समितिबाट मुआब्जा निर्धारण भई नेपाली सेनाको कालीदत्त गुल्म मार्फत मुआब्जा वितरण कार्य सम्पन्न गरिएको।

ख) थप निवेदन नचाहिने व्यवस्था:

- ❖ जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सेवाका लागि सम्बन्धित वडा कार्यालयहरूबाट सिफारिस भई आएको विषयमा थप निवेदन लेख्न नपर्ने गरी मिति २०८२/०१/२५ देखि व्यवस्था मिलाइएको छ। यस्तो सेवा जिल्लास्थित सबै कार्यालयबाट उपलब्ध गराउन सबै कार्यालयहरूलाई समेत निर्देशन दिइएको छ।

ग) राहदानीको Pre-enrollment सेवा कार्यालयबाटै निःशुल्क उपलब्ध:

- ❖ यसअघि राहदानी सिफारिसका लागि आउने सेवाग्राहीहरूले कार्यालय बाहिरबाटै शुल्क तिरी Pre-enrollment गरी आउनुपर्ने अवस्था रहेकोमा यस कार्यालयले मिति २०८२०२/०५ देखि कार्यालयबाट निःशुल्क रूपमा सेवा प्रदान गर्दै आइरहेको छ।

घ) कार्यालयहरूको छड्के तथा नियमित अनुगमन/निरीक्षण:

- ❖ यस कार्यालयबाट मिति २०८२/०३/०२ गतेका दिन जिल्लास्थित १८ वटा कार्यालयहरूको छड्के निरीक्षण गरी कार्यालयमा अनुपस्थिति हुने ९७ जना र तोकिएको पोशाक नलगाउने ६७ जनालाई कार्यालय प्रमुख मार्फत स्पष्टीकरण सोधी सचेत गराइएको। साथै त्रैमासिक रूपमा जिल्लास्थित कार्यालयहरूको नियमित अनुगमन निरीक्षण हुँदै आइरहेको।

ङ) सेवा प्रवाहमा सहजीकरण र सार्वजनिक सुनुवाही कार्यक्रम:

- ❖ यस कार्यालयको आयोजना तथा दुल्लु नगरपालिकाको समन्वयमा मिति २०८२/०३/२७ गतेका दिन जिल्लास्थित विषयगत कार्यालयका प्रमुख/प्रतिनिधिहरूको समेत उपस्थितिमा दुल्लु नगरपालिकाको कार्यालयमा सेवा प्रवाहमा सहजीकरण र सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको। उक्त कार्यक्रममा सेवाग्राहीबाट उठेका जिज्ञासाहरूको सम्बन्धित विषयगत कार्यालय प्रमुख, नगर प्रमुख र प्रमुख जिल्ला अधिकारीबाट सम्बोधन गरिएको।

च) स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवाप्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन:

- ❖ जिल्ला प्रशासन कार्यालयको आयोजन, जिल्ला प्रहरी कार्यालयको सहजीकरण र सम्बन्धित स्थानीय तहहरूको समन्वय तथा सहयोगमा जिल्लाका सबै स्थानीय तहहरूमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धी ३६ पटक सचेतनामूलक कार्यक्रम सञ्चालनमा गरिएको छ।

११. जिल्ला प्रशासन कार्यालय, दैलेखको कार्यालय प्रमुख र सूचना अधिकारी

- ✓ कार्यालय प्रमुख : प्रमुख जिल्ला अधिकारी श्री बद्रीनाथ गैह्रे (कार्यकक्ष : कोठा नं. १/सम्पर्क नम्बर : ९८५८०१७७७७)



- ✓ सूचना अधिकारी/गुनासो सुन्ने अधिकारी : सहायक प्रमुख जिल्ला अधिकारी श्री रामबहादुर के.सी. (कार्यकक्ष : कोठा नं. २/सम्पर्क नम्बर : ९८५८०४०१२६)



१२. कार्य सम्पादनसँग सम्बन्धित कानूनहरू

- स्थानीय प्रशासन ऐन, २०२८
- संक्रामक रोग ऐन, २०२०
- नागरिकता ऐन, २०६३ तथा नियमावली, २०६३
- राहदानी ऐन, २०७६
- राहदानी नियमावली, २०७७
- संघसंस्था ऐन, २०३४ तथा नियमावली, २०३४
- आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ तथा नियमावली, २०७७
- स्थानीय सरकार सञ्चालन ऐन, २०७४
- भ्रमण खर्च नियमावली, २०६४
- सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४
- सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ तथा नियमावली, २०६५
- हातहतियार खरखजाना ऐन, २०१८
- मुलुकी अपराध संहिता, २०७४
- मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४
- फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४
- लागू औषध नियन्त्रण ऐन, २०३३

- विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०६३ तथा नियमावली, २०७६
- उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६
- विस्फोटक पदार्थ ऐन, २०१८
- सूचनाको हकसम्बन्धी ऐन, २०६४ तथा नियमावली, २०६५
- जग्गा प्राप्ति ऐन, २०३४
- सार्वजनिक सुरक्षा ऐन, २०४६
- कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२
- जलचर ऐन, २०१७
- निजामती सेवा ऐन, २०४९ तथा नियमावली २०५०
- भ्रष्टाचार निवारण ऐन, २०५९
- विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१
- विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०८१
- कर्णाली प्रदेश उद्धार तथा राहत कोष सञ्चालन निर्देशिका, २०७५
- विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा साभेदार संस्था परिचालन कार्यविधि, २०८१
- आपत्कालीन गोदामघर सञ्चालन कार्यविधि, २०८१
- जिल्ला विपद् व्यवस्थापन योजना तर्जुमा निर्देशिका, २०६९
- नेपाल सरकारबाट विभिन्न मितिमा जारी भएका अन्य ऐन, नियम, कार्यविधि, मापदण्ड, निर्देशिकाहरू

१३. आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण

(२०८१ श्रावण महिनादेखि २०८२ असार मसान्तसम्म)

✓ विनियोजन तथा कार्यसञ्चालन कोष तर्फको जम्मा आम्दानी : रु. ३,५८,८९,१७०।०६

- चालुतर्फ : रु. २,३८,५३,०००।-
- पुँजीगततर्फ : रु. ४१,६०,०००।-
- कार्यसञ्चालन कोषतर्फ : रु. ७८,७६,१७०।०६

✓ राजस्व आम्दानी : रु. १,४१,९८,२७८।००

✓ विनियोजन तथा कार्यसञ्चालन कोष तर्फको जम्मा खर्च : रु. ३,१२,७६,१४८।५५

(८७.१५ प्रतिशत)

- चालुतर्फ : रु. २,२२,३१,५८६।९५ (९३.२० प्रतिशत)
- पुँजीगततर्फ : रु. ३९,१४,४६०।०० (९४.०९ प्रतिशत)
- कार्यसञ्चालन कोषतर्फ : रु. ५१,३०,१०१।०६ (६५.१३ प्रतिशत)

✓ धरौटीतर्फ जम्मा आम्दानी : रु. २०,६९,५३२।००

- फिर्ता खर्च : रु. ८७,०००।००

- बाँकी : रु. १९,८२,५३२।००
- ✓ जम्मा बेरुजु रु. : नभएको।
- ✓ सम्परीक्षणका लागि महालेखा परीक्षकको कार्यालय समक्ष पेश भएको बेरुजु रकम रु. : ०।-

१४. कार्यालयको वेबसाइट तथा सम्पर्क विवरण

- ✓ वेबसाइट : www.daodailekh.moha.gov.np
- ✓ इमेल ठेगाना : daodailekh63@gmail.com, daodailekh@moha.gov.np
- ✓ फोन नं. : ०८९ ४१०००८, ९८५८०४०१२६, ९८५८०१७७७७
- ✓ फेसबुक पेज : <https://www.facebook.com/jilla.prasasana.karyalaya.dailekha/>

१५. सार्वजनिक निकायमा परेको सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिइएको विषय

- २०८२ वैशाख महिनादेखि २०८२ असार मसान्तसम्ममा सूचना प्राप्तिका लागि कुनैपनि निवेदन प्राप्त नभएको।

१६. कार्यसम्पादनसँग सम्बन्धित केही तस्विरहरु



अन्तर जिल्ला सुरक्षा समन्वय बैठक-दैलेख र कालीकोट



अन्तर जिल्ला सुरक्षा समन्वय बैठक-दैलेख र अछाम + दैलेख र जाजरकोट



विभिन्न विकास आयोजनाहरूको अनुगमन



विभिन्न विकास आयोजनाहरूको अनुगमन



गुराँस गाउँपालिकामा सचेतना कार्यक्रम



विभिन्न प्रहरी चौकीहरूको अनुगमन तथा निरीक्षण



सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म, दैलेखको अनुगमन तथा निरीक्षण



जिल्ला प्रहरी कार्यालय, दैलेखको अनुगमन तथा निरीक्षण

मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना,
२०८२



जिल्ला विपद् व्यवस्थापन समिति, दैलेख
२०८२, जेष्ठ

जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना
२०८२
(चौधौं अघावधिक संस्करण)



जिल्ला विपद् व्यवस्थापन समिति
दैलेख



विभिन्न संघ संस्था एवं सरकारी कार्यालयहरुको अनुगमन



स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम



लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको कार्यक्रम



मनसुनजन्य विपद् सम्बन्धी कृत्रिम अभ्यास



सेवा प्रवाह सहजीकरण सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम



आठविस नगरपालिका र चामुण्डाबिन्द्रासैनी नगरपालिकामा बजार अनुगमन

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३)
तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ को
प्रयोजनार्थ सार्वजनिक गरिएको विवरण
(आर्थिक वर्ष २०८१/०८२ को वैशाख महिनादेखि असार मसान्तसम्म)



नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दैलेख

२०८२ साल असार ३२ गते

नेपाल संवत् १९४५

हरेक त्रैमासिकमा हुने स्वतः प्रकाशन



नेपाल सरकार



गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दैलेख

नागरिक बडापत्र

१. नागरिकता

क्र.स.	सेवाको विवरण	वावरयक कागजात/प्रमाणहरू	लाग्ने समय	लाग्ने शुल्क	जिम्मेवार कर्मचारी/साखा	गुनासो सुन्ने अधिकारी	कै
१.१	वंशजको आधारमा नेपाली नागरिकता	दैलेख जिल्लाको निवेदक भएको हकमा १. बडा अध्यक्षको सिफारिस सहितको अनुसूची -१ को फाराम २. बाबु र आमाको नागरिकता, विवाहित महिला भए पतिको नागरिकताको सङ्कलन र प्रतिलिपि, सो नभए दाजु वा बंशज खुल्ने तीन पुस्ताभित्रको नातेदारको नागरिकताको प्रतिलिपि र नाता प्रमाणित प्रमाणपत्र ३. बाबु, आमा वा नागरिकता भिद्वेने व्यक्तिबाट सनाखत, सो नभए दाजु वा भाई वा तीन पुस्ताभित्रको नजिकको अभिभावकसँगको नाता प्रमाणितसहित सनाखत ४. उक्त प्रमाण पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरू ५. फोटो ३ प्रति (कर्मचारी परिवार भएमा ४ प्रति) ६. जन्मदर्ता, जन्ममिति खुल्ने शैक्षिक प्रमाणपत्र तथा नाबालिक परिचयपत्र लिएको भएमा सो समेत ७. विवाह भएको भएमा विवाहदर्ता सङ्कलन र प्रतिलिपि	प्रमाणपत्र /कागजात पुगेमा सोही दिन	रु. १० को टिकट	स.प्र.जि.अ. /प्रशासकीय अधिकृत /ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	कोटा नं. ८ र ९



विभिन्न प्रकाशनहरू